



## स्थानीय राजपत्र

चामुण्डाविन्द्रासैनी नगरपालिकाद्वारा प्रकाशित  
खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर सभाले बनाएको देहाय बमोजिम ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

भाग - २

स्थानीय कर्मचारी सेवा ऐन, २०७८

प्रस्तावना :

नेपालको संविधानको अनुसूची-८ ले उल्लेख गरेका स्थानीय तहका एकल अधिकारहरू बमोजिम स्थानीय सरकारद्वारा नागरिकहरूका लागि प्रदान गरिने सेवाहरू स्थानीय सरकारको मातहतमा रहेका कर्मचारीहरू मार्फत प्रवाह गर्दा नगरपालिकामा कार्यरत स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा, शर्त सुविधा सम्बन्धी उचित तथा न्यायोचित व्यवस्थापन वाट मात्रै नागरिकहरूले प्राप्त गर्ने सेवा सुविधाहरू सहज, छिटो तथा व्यवस्थित हुने कुरालाई मध्यनजर गरी कर्मचारी सेवा सम्बन्धी कानून निर्माण गर्न बाञ्छनीय भएकाले,

चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर सभाले नेपालको संविधानको धारा २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी यो ऐन बनाई जारी गरेको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यो ऐनको नाम “स्थानीय कर्मचारी सेवा ऐन, २०७८” रहेको छ ।

(२) यो ऐन स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागू हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “अस्थायी कर्मचारी” भन्नाले चामुण्डाविन्द्रासैनी नगरपालिकाको स्वीकृत दरबन्दीमा अस्थायी रूपमा कार्यरत कर्मचारी सम्झनु पर्दछ ।

(ख) “आर्थिक वर्ष” भन्नाले श्रावण १ गते देखि शुरु भई आषाढ मसान्त सम्मको

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

अवधिलाई सम्झनु पर्दछ ।

- (ग) “ऐन” भन्नाले चामुण्डाविन्द्रासैनी नगरपालिकाको स्थानीय कर्मचारी सेवा ऐन, २०७८ लाई सम्झनु पर्दछ ।
- (घ) “उप प्रमुख” भन्नाले चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर उपप्रमुखलाई सम्झनु पर्दछ ।
- (ङ) “कर्मचारी” भन्नाले चामुण्डाविन्द्रासैनी नगर कार्यपालिकाको कार्यालयमा कार्यरत स्थायी, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई सम्झनु पर्दछ ।
- (च) “कार्यालय” भन्नाले नगरपालिकाको प्रशासकीय भवन रहेको कार्यालयलाई सम्झनु पर्दछ ।
- (छ) “कार्यपालिका” भन्नाले चामुण्डाविन्द्रासैनी नगर कार्यपालिकालाई सम्झनु पर्दछ ।
- (ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन बमोजिम बनाएको नियमावली, कार्यविधि, निर्देशिकाले तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।
- (झ) “कर्मचारी सेवा” भन्नाले दफा ५ बमोजिम गठित चामुण्डा नगरपालिकाको कर्मचारी सेवा सम्झनु पर्दछ ।
- (ञ) “नगर सभा” भन्नाले चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर सभालाई सम्झनु पर्दछ ।
- (ट) “नगरपालिका” भन्नाले चामुण्डाविन्द्रासैनी नगरपालिकालाई सम्झनु पर्दछ ।
- (ठ) “परिवार” भन्नाले नगरपालिकाका कर्मचारीसँग बस्ने तथा निज आफैले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनुपर्छ र सो शब्दले पुरुष र अविवाहित महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिला कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत जनाउँछ ।
- (ड) “प्रमुख” भन्नाले चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर प्रमुखलाई सम्झनु पर्दछ ।
- (ढ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ ।
- (ण) “भत्ता” भन्नाले नगरपालिकाले समय समयमा तोकिए बमोजिमको भत्ता सम्झनु पर्दछ ।
- (त) “मन्त्रालय” भन्नाले नेपाल सरकार र प्रदेश सरकारका स्थानीय तहसँग सम्बन्धित मन्त्रालयलाई सम्झनु पर्दछ ।
- (थ) “स्थायी पद” भन्नाले निवृत्तिभरण वा उपदान पाउने चामुण्डाविन्द्रासैनी नगरपालिकाको कर्मचारी सेवाको पद सम्झनु पर्दछ ।
- (थ) “करार सेवाको पद” भन्नाले करार सेवा वा सेवा करारको पद सम्झनु पर्दछ ।

परिच्छेद-२

कर्मचारी सेवाको गठन, तह, स्तर तथा समूह विभाजन

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

३. कर्मचारी प्रशासन सञ्चालन र व्यवस्थापन : नगरपालिकाका कर्मचारीको सेवाको गठन, सञ्चालन, सेवा शर्तहरू तथा कर्मचारीको व्यवस्थापन र सञ्चालन प्रशासन, योजना तथा अनुगमन शाखा मार्फत नगर कार्यपालिकाको कार्यालयले गर्नेछ ।

४. कर्मचारी सेवाको गठन : (१) नगरपालिकाले देहाय बमोजिम कर्मचारी सेवाहरूको गठन गर्नेछ ।

- (क) इन्जिनियरिङ सेवा
  - (ख) कृषि तथा पशुपंक्षी सेवा
  - (ग) न्याय सेवा
  - (घ) प्रशासन सेवा
  - (ङ) शिक्षा सेवा
  - (च) स्वास्थ्य सेवा
  - (छ) लेखापरीक्षण सेवा
  - (ज) विविध सेवा
  - (झ) नगर प्रहरी सेवा
- (२) उपदफा (१) बमोजिम गठित सेवाहरू अन्तर्गत रहने समूह तथा उपसमूहहरू देहाय बमोजिम रहनेछन्:
- (क) इन्जिनियरिङ सेवा अन्तर्गत रहने समूह
- (१) सिभिल इन्जिनियरिङ समूह
  - (२) इलेक्ट्रिकल इन्जिनियरिङ समूह
  - (३) सर्भे समूह
- (ख) कृषि सेवा अन्तर्गत रहने समूहहरू
- (१) एगृ एक्सटेन्सन समूह
  - (२) एगृ इकोनोमिकल, मार्केटिङ एण्ड स्टाटिष्टिक्स समूह
  - (३) स्वायल साईन्स समूह
  - (४) भेटेरिनरी समूह
  - (५) लाइभस्टक, पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूह
- (ग) न्याय सेवा अन्तर्गत रहने समूह
- (१) न्याय तथा कानून समूह
- (घ) प्रशासन सेवा अन्तर्गत रहने समूहहरू
- (१) प्रशासन समूह
  - (२) लेखा समूह
  - (३) राजश्व समूह
- (ङ) शिक्षा सेवा अन्तर्गत रहने समूह
- (१) शिक्षा प्रशासन समूह
- (च) स्वास्थ्य सेवा अन्तर्गत रहने समूह तथा उपसमूहहरू
- (१) पब्लिक हेल्थ एडमिनिष्ट्रेशन समूह
  - (२) हेल्थ इन्स्पेक्सन समूह

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

(३) पब्लिक हेल्थ नर्सिङ्ग/कम्प्युनिटी नर्सिङ्ग समूह

(४) प्याथोलोजी समूह

(५) आयुर्वेद समूह ।

(छ) लेखापरीक्षण सेवा अन्तर्गत रहने समूह

(१) आन्तरिक लेखापरीक्षण समूह नगरपालिका

(ज) विविध सेवा अन्तर्गत रहने समूहहरू

(१) महिला विकास समूह

(२) सूचना प्रविधि समूह (कम्प्युटर)

(३) यस दफा बमोजिम गठित सेवाका समूह तथा उपसमूहहरूमा रहने विभिन्न पदहरूको लागि चाहिने न्यूनतम योग्यता तोकिए बमोजिम हुनेछ ।

५. तह विभाजन : (१) नगरपालिकाको कर्मचारी सेवामा देहाय बमोजिमका स्तर र तहहरू रहनेछन्:-

अधिकृत स्तर	सहायक स्तर
दशौं तह	पाँचौं तह
नवौं तह	चौथो तह
आठौं तह	तेश्रो तह
सातौं तह	दोश्रो तह
छैठौं तह	पहिलो तह

(२) सहायक स्तर पहिलो तहमा देहाय बमोजिमका स्तरहरू रहनेछन्

(क) प्रथम स्तर

(ख) द्वितीय स्तर

(ग) तृतीय स्तर

(घ) चतुर्थ स्तर

(ङ) पाँचौं स्तर

६. सेवाका पदहरू : नगरपालिकाको कर्मचारी सेवाका विभिन्न तहहरूमा विशेषज्ञ पद लगायत विभिन्न तहका प्राविधिक तथा प्रशासनिक पदहरू रहनेछन् ।

७. कार्य विवरण : (१) नगरपालिकाले स्वीकृत गरेको सङ्गठन संरचनाको आधारमा प्रत्येक पदको कार्य विवरण बनाइ लागू गर्नुपर्नेछ । त्यस्तो कार्य विवरणमा त्यस्तो पदको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार र योग्यता समेत स्पष्ट रूपमा उल्लेख भएको हुनु पर्नेछ

(२) कर्मचारीलाई कुनै पनि पदमा पदस्थापन गर्दा दिइने पत्रसँगै निजको कार्य विवरण र कार्य विवरण अनुसारको कामको मूल्याङ्कन गर्ने सूचकाङ्क समेत उपलब्ध गराउनु पर्नेछ ।

(३) कार्य विवरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

**परिच्छेद - ३**

**सङ्गठन संरचना र दरबन्दी सिर्जना सम्बन्धी व्यवस्था**

८. नगरपालिकामा रहने सङ्गठन संरचना : (१) नगरपालिकामा कर्मचारी सेवाका लागि आवश्यक सङ्गठन संरचना रहने छ ।

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

(२) उपदफा (१) बमोजिमको संरचनाहरू आवश्यकता अनुसार नगर सभाबाट पारित भयपछि लागू हुनेछ ।

**९. स्थायी पद सृजना तथा दरबन्दी खारेज :** (१) नगरपालिकामा रहने विभिन्न तहका दरबन्दीहरूको सृजना तथा खारेजी समय समयमा गरिने संज्ञकृत व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा नगर सभाबाट हुनेछ ।

(२) कार्यपालिकाले उपदफा (१) बमोजिम दरबन्दी सृजनाका लागि प्रस्ताव पेश गर्नु भन्दा अघि सो पद सृजना गर्नुपर्ने कारण, प्रस्तावित पदले गर्नुपर्ने कामको विवरण, मौजुदा दरबन्दीले थप गरेको कार्यबोझ सम्हाल्न सक्ने नसक्ने अवस्था, प्रस्तावित पदले सङ्गठनात्मक स्वरूपमा पार्ने प्रभाव स्पष्ट गरी नगर सभामा पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम पेश गरिने विवरणमा थप दरबन्दी सृजना गर्दा नगरपालिकालाई पर्ने आर्थिक दायित्व, योगदानमा आधारित सामाजिक सुरक्षा, कर्मचारी सञ्चय कोष समेत स्पष्ट गरिएको हुनु पर्नेछ ।

(४) दरबन्दी सृजना गर्दा नगरपालिका अन्तर्गत रहने शाखा र उपशाखाहरू तथा पदको अनुपात विवरण नगर कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

(५) दरबन्दी सृजना गर्दा सङ्गठन संरचनाअनुरूप पदको अनुपात मिलाएर मात्र सृजना गर्नु पर्नेछ ।

(६) दरबन्दी सृजनाका लागि प्रत्येक पाँच वर्षमा एक पटक सङ्गठन व्यवस्थापन सर्वेक्षण गरिनेछ ।

(७) उपदफा (१) विपरीत दरबन्दी सिर्जना गरी पूर्ति गरिएको पद स्वतः खारेज हुनेछ ।

**१०. करार सेवामा नियुक्ति :** (१) करार सेवामा काम लगाउँदा पाउने सुविधा तथा करार अवधि, गर्नुपर्ने कामको विवरण र अन्य कुरा यस ऐन बमोजिम हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा सम्बन्धमा यस ऐनमा उल्लेख भएको अवस्थामा यसै ऐन बमोजिम र यस ऐनमा उल्लेख नभएको अवस्थामा श्रम ऐन र नियमावली तथा सामाजिक सुरक्षा ऐन र नियमावली बमोजिम हुनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी हुनु भन्दा अघि नगरपालिकामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई समेत यस ऐनमा उल्लेख भएको अवस्थामा यसै ऐन बमोजिम र यस ऐनमा उल्लेख नभएको अवस्थामा श्रम ऐन र नियमावली तथा सामाजिक सुरक्षा ऐन र नियमावली बमोजिम खाईपाई आएको सेवा सुविधामा नघटने गरि सेवा सुविधा उपलब्ध गराउनु पर्नेछ ।

(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन प्रारम्भ हुँदाका बखत सम्म नगरपालिकाको स्वीकृत दरबन्दीमा करार नियुक्ति भएका कर्मचारीहरूलाई यो ऐन प्रारम्भ भए पछि पद पूर्ति र छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम अस्थायी नियुक्ति उपलब्ध गराउनु पर्नेछ ।

**११. प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी व्यवस्था :** (१) यो ऐन प्रारम्भ हुनु भन्दा पहिले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नेपाल सरकारले खटाएको वा संघ, प्रदेशबाट अन्य व्यवस्था

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

भएकोमा बाहेक नगरपालिकाको प्रशासकीय प्रमुखको रूपमा काम गर्न कार्यपालिकाले एक प्रमुख प्रशासकीय अधिकृत तोक्नेछ ।

(२) नगरपालिकामा कार्यरत सरकारी सेवाका नवौं वा सो भन्दा माथिल्लो तहका कर्मचारी मध्ये जेष्ठ र प्रशासन सम्बद्ध कर्मचारीलाई कार्यसम्पादन स्तर मूल्याङ्कन समेतका आधारमा कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत तोक्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिमको कर्मचारी नभएमा कार्यसम्पादन स्तर मूल्याङ्कन समेतका आधारमा नगरपालिकाका अन्य कर्मचारीलाई कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत तोक्न सक्नेछ ।

**१२. निमित्त प्रमुख प्रशासकीय अधिकृत :** प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त भएमा वा त्यस्तो पदमा बहालवाला कर्मचारी विदामा बसेमा वा प्रचलित कानून बमोजिम कारवाहीमा परेमा सो पदमा तत्काल काम चलाउनको लागि समान स्तर वा बढुवाको लागि सम्भाव्य उम्मेदवार भइसकेको एक तह मुनिको पदको कर्मचारीलाई कार्यपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत भई काम गर्न तोक्न सक्ने छ ।

परिच्छेद – ४

पदपूर्ति सम्बन्धी व्यवस्था

**१३. कर्मचारी सेवाको पदपूर्ति :** (१) नगरपालिकाको कर्मचारी सेवाको पद देहाय बमोजिम पूर्तिका लागि प्रतिशत निर्धारण गरिनेछ ।

स्तर/तह	खुल्ला प्रतियोगिता	बढुवा	
		आन्तरिक प्रतियोगिता	ज्येष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कन
सहायक स्तर पहिलो तह	१०० %	-	-
सहायक स्तर पहिलो तहको द्वितीय देखि पाँचौंस्तर	-	-	१०० %
सहायक स्तर चौथो तह	६० %	३० %	१० %
सहायक स्तर पाँचौं तह	४० %	-	६० %
अधिकृत स्तर छैठौं तह	५० %	-	५० %
अधिकृत स्तर सातौं तह	-	२० %	८० %
अधिकृत स्तर आठौं तह	-	२० %	८० %
अधिकृत स्तर नवौं तह	१० %	२० %	७० %
अधिकृत स्तर दशौं तह	-	३० %	७० %

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रिक्त पदको पूर्ति देहायको अवस्थामा देहाय बमोजिम गरिनेछ :-

(क) ज्येष्ठता र कार्य सम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि छुट्याइएको सबै वा केही पदमा सम्भाव्य उम्मेदवार नभई पद पूर्ति हुन नसक्ने भएमा अर्को वर्ष ज्येष्ठता र कार्य सम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

- बहुवा हुने पद सङ्ख्यामा थप गरी समावेश गरिनेछ। सो वर्ष पनि अधिल्लो वर्ष सञ्चित भई आएको पदमा सम्भाव्य उम्मेदवार नभई पदपूर्ति हुन नसक्ने भएमा सोही वर्ष त्यस्तो पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ।
- (ख) नेपाल सरकारबाट कर्मचारी समायोजनका लागि स्वीकृत सङ्गठन संरचनामा समान स्तरको माथिल्लो तह रिक्त भएमा बहुवाद्द्वारा पूर्ति गरिने छ।
- (ग) एक तह मुनिको पद नभएको सेवा, समूह वा उपसमूहको पदमा रिक्त सबै पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ।
- (३) यस दफा बमोजिम पदपूर्तिको लागि पद सङ्ख्या निर्धारण गरी प्रदेश लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्नेछ।
- (४) यो ऐन प्रारम्भ हुँदाका बखत रिक्त रहेका र यो ऐन प्रारम्भ भएपछि रिक्त हुने सहायक स्तर पहिलो तहका स्थायी पदहरू स्वतः खारेज हुने छन्। सो पदबाट सम्पादन गरिने कार्य न्यूनतम पारिश्रमिक तोकिएको व्यक्ति वा संस्थासँग करार गरी सेवा करारबाट सम्पादन गराउनु पर्नेछ।
- (५) उपदफा (१) बमोजिमको आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने पदमा सहायक स्तर चौथो तहको पदको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र न्यूनतम सेवा अवधि पूरा गरेको सहायकस्तर पहिलो तहको प्रथमस्तर देखि पाँचौंस्तरमा कार्यरत स्थायी कर्मचारीबाट प्रतिस्पर्धा गराई पदपूर्ति गर्नुपर्नेछ।
- (६) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नगरपालिकाको कर्मचारी सेवालार्ई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैतालीस प्रतिशत पद छुट्टयाई सो प्रतिशतलाई शतप्रतिशत मानी देहाय बमोजिमका उम्मेदवार बीचमा मात्र छुट्ट्याउँदै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ :-
- (क) महिला - तेत्तीस प्रतिशत  
(ख) आदिवासी जनजाति - सत्ताइस प्रतिशत  
(ग) मधेसी - बाइस प्रतिशत  
(घ) दलित - नौ प्रतिशत  
(ङ) अपाङ्ग - पाँच प्रतिशत  
(च) पिछडिएको क्षेत्र - चार प्रतिशत
- (७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) को खण्ड (ङ) बमोजिम निर्धारित प्रतिशतको पद कुनै खास प्रकृतिको कामको लागि तोकिए बमोजिमका अपाङ्गहरू बीच मात्र प्रतिस्पर्धा गर्न पाउने गरी प्रतिस्पर्धात्मक परीक्षाद्वारा पूर्ति गरिनेछ।
- (८) उपदफा (६) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशत भन्दा कम घाताङ्क ( फ्याक्सन) आएमा त्यस्तो घाताङ्क जुन समूहको हकमा आएको हो सो भन्दा लगत्तै पछिको समूहमा सडै जानेछ।
- (९) उपदफा (६) बमोजिम निर्धारण गरिएको प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था प्रदेश कानूनमा अन्य व्यवस्था भए सोही अनुसार हुनेछ।
- (१०) उपदफा (६) बमोजिमको प्रतिशत बमोजिम पद सङ्ख्या निर्धारण गर्दा कुनै विवाद

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

आएमा प्रदेश लोकसेवा आयोगको निर्णय अन्तिम हुनेछ।

- (११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास प्रकृतिको कार्य वा पदका लागि खास प्रकृतिको व्यक्तिले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी नगरपालिकाले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी पद तोकन सक्नेछ।
- (१२) नगरपालिकाको कर्मचारी सेवाको पदपूर्ति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

**१४. पदपूर्तिको माग गर्ने व्यवस्था :** (१) नगरपालिकाको कर्मचारी सेवाको कुनै स्थायी पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको छ महिना भित्रमा प्रदेश लोक सेवा आयोगलाई दिनुपर्नेछ।

- (२) पदपूर्तिको माग गर्दा सो अवधि सम्म रिक्त हुन आएका पद र चालू आर्थिक वर्ष भित्रमा अवकाश तथा बहुवाद्बाट रिक्त हुने पद समेत यकिन गरी माग गर्न सकिनेछ।

**१५. पदपूर्तिमा बन्देज :** (१) नगरपालिकाको कर्मचारी सेवाका कुनै पनि पदको यस ऐनमा व्यवस्था भएदेखि बाहेक अन्य कुनै पनि तरिकाबाट पूर्ति गरिने छैन।

- (२) नगर सभाबाट तलबी प्रतिवेदन पास गराउनु पर्नेछ। तलबी प्रतिवेदन पास नगराई तलब खुवाउन हुँदैन।
- (३) उपदफा (१) विपरीत कर्मचारी नियुक्ति गरेमा नियुक्त गर्ने पदाधिकारीबाट र उपदफा (२) बमोजिम तलबी प्रतिवेदन पास नगरी तलब खुवाएको भएमा त्यसरी तलब खुवाउने पदाधिकारीबाट त्यस्तो कर्मचारीले पाएको तलब, भत्ता र अन्य सुविधा वापतको रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ। तर फाजिलमा परेको कर्मचारीलाई तलब खुवाउन र विशेष अवस्थामा पछि अनुमोदन हुने गरि तलब खुवाउन यो उपदफाले कुनै बाधा पुऱ्याएको मानिने छैन।

**१६. स्थायी पदपूर्ति :** (१) नगरपालिकामा रिक्त रहेको पदको खुल्ला प्रतियोगितात्मक परीक्षा, आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यक्षमता मूल्याङ्कनको आधारमा बहुवाद्द्वारा स्थायी पूर्ति गरिनेछ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन लागू हुँदाका बखत प्रचलित कानूनले स्थायी नियुक्ति गर्न सकिने पदमा अस्थायी, करार तथा ज्यालादारीमा अविच्छिन्न कार्यरत कर्मचारीलाई नगर कार्यपालिकाको निर्णयबाट विषेश व्यवस्था गरी स्थायी गर्न सक्नेछ।
- (३) उपदफा (२) बमोजिम पदपूर्तिको लागि लिईने परीक्षा तथा अन्य कार्यविधि कार्यपालिकाको निर्णयबाट गठित पदपूर्ति समितिले तोकिएको बमोजिम हुनेछ।
- (४) नगरपालिकामा रिक्त रहेका पद दुई वर्ष भित्र स्थायी पूर्ति हुन नसकेमा सो पद स्वतः खारेज हुनेछ। तर उक्त दरबन्दीमा करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको अवस्थामा सो पद खारेज हुने छैन।
- (५) यो ऐनको अन्य दफाहरूमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन प्रारम्भ हुँदाका बखत सम्म स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरूलाई आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी नियुक्ति गरिनेछ।

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

**१७. विज्ञापन प्रकाशित गर्ने तरिका :** (१) दफा १६ बमोजिम पदपूर्तिका लागि विज्ञापन प्रकाशित गर्दा कम्तिमा पन्ध्र दिनको म्याद तोक्यो स्थानीय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचना प्रकाशन गर्दा उक्त सूचनामा देहायको कुराहरु स्पष्ट रूपमा उल्लेख गरेको हुनुपर्नेछ :-

- (क) पदपूर्ति गर्नुपर्ने पदको सङ्ख्या, सेवा र तह,
- (ख) आवश्यक न्यूनतम योग्यता र अनुभव,
- (ग) कामको प्रकृति तथा समय,
- (घ) परीक्षाको किसिम र परीक्षा हुने मिति,
- (ङ) उम्मेदवारको नागरिकता र उमेरको हद,
- (च) दरखास्त र दरखास्त फाराम पाइने स्थान,
- (छ) दरखास्त दिने अन्तिम मिति र स्थान,
- (ज) यो ऐन प्रारम्भ हुनु अघि देखि नगरपालिका सेवामा कार्यरत (अस्थायी, करार तथा ज्यालादारी समेत) कर्मचारीहरुलाई दिइने ग्राह्यता,
- (झ) स्थानीयलाई दिइने ग्राह्यता,
- (ञ) पदपूर्तिसँग सम्बन्धित अन्य आवश्यक कुराहरु ।

(३) विज्ञापन गरिने पदको लागि उम्मेदवारको दरखास्त फाराम तोकिए बमोजिम हुनेछ ।

**१८. प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्दा अपनाउनु पर्ने कार्यविधि :** (१) नगरपालिकामा रिक्त रहेको कुनै पनि पद प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नु पर्दा नगरपालिकाले देहाय बमोजिम कुनै एक वा एकभन्दा बढी परीक्षा पद्धति अपनाई पदपूर्ति गर्न सक्नेछ :-

- (क) लिखित परीक्षा,
- (ख) अन्तरवार्ता,
- (ग) प्रयोगात्मक परीक्षा,
- (घ) नगरपालिकाले प्रदेश लोक सेवा आयोगको परामर्शमा पदको प्रकृति र उत्तरदायित्वलाई दृष्टिगत गरी निर्धारण गरेका अन्य कुनै परीक्षा प्रणाली ।

(२) उपदफा (१) बमोजिम लिखित परीक्षा, अन्तरवार्ता, प्रयोगात्मक परीक्षा र अन्य परीक्षा प्रणालीको विषयवस्तु, भार, उत्तीर्णाङ्क र सिफारिसको अन्य प्रक्रिया एवं प्रणाली लोक सेवा आयोगको पद्धतिलाई आधारमानी निर्धारण गरिने छ ।

**१९.नियुक्तिको लागि अयोग्यता :** (१) देहायको व्यक्ति नगरपालिकाको सेवाको पदमा नियुक्त हुन सक्ने छैन :-

- (क) अधिकृत स्तरको पदमा एक्काईस वर्ष उमेर पूरा नभएको,
- (ख) सहायक स्तरको पदमा अठार वर्ष उमेर पूरा नभएको,
- (ग) पैतीस वर्ष उमेर पूरा भैसकेको,
- (घ) महिलाको हकमा चालिस वर्ष नाघेको तर,

प्रहरी समूह तथा वारुणयन्त्रमा भूतपूर्व सैनिक वा प्रहरीबाट नियुक्ति गर्दा अडतिस वर्ष ननाघेको

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

र प्राविधिक तथा न्याय सेवाको पदमा नियुक्ति गर्दा पैतालिस वर्ष ननाघेका व्यक्तिहरुलाई नियुक्त गर्न सकिनेछ ।

(ङ) नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाको वा नगरपालिकाको सेवाको निमित्त भविष्यमा नोकरीका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको,

(च) गैर नेपाली नागरिक,

(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको ।

(२) नगरपालिकाको सेवामा कार्यरत स्थायी कर्मचारीको हकमा उपदफा (१) अनुसारको उमेरको हद लाग्ने छैन ।

(३) उपदफा (१) को खण्ड (ङ) र (च) बमोजिमको अयोग्यता स्वीकृत दरबन्दीको पदमा करार सेवा लिई काममा लगाउँदा समेत लागू हुनेछ । कुनै विदेशी नागरिकलाई सेवा करारमा लिनु अघि नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

**२०. कर्मचारीको उमेरको निर्धारण :** (१) कर्मचारी वा निवेदकको उमेर निर्धारण गर्दा निज सेवामा प्रवेश गर्दा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र वा नागरिकताको उमेर मध्ये जुन अघि आँउछ त्यस उमेरलाई नै आधिकारिक उमेर मानिनेछ ।

(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र नभएमा वा त्यस्तो प्रमाणपत्रमा उमेर उल्लेख नभएकोमा निजको नागरिकता प्रमाणपत्रमा उल्लेख भएको उमेरलाई आधिकारिक उमेर मानिनेछ ।

**२१. लिखित परीक्षाको नतिजा प्रकाशन :** लिखित परीक्षा समाप्त भएको सामान्यतः एक महिना भित्र नतिजा प्रकाशन गर्नुपर्नेछ ।

**२२. अन्तरवार्ता :** (१) लिखित परीक्षाको नतिजा प्रकाशित भएको एक महिना भित्र अन्तरवार्ता लिनु पर्नेछ ।

(२) अन्तरवार्ता सम्पन्न भएको सात दिन भित्र नतिजा प्रकाशित गर्नु पर्नेछ ।

(३) अन्तरवार्ताको फाराम तोकिए बमोजिमको हुनेछ ।

**२३. योग्यताक्रम तथा सिफारिस :** नियुक्तिको सिफारिस योग्यताक्रम अनुसार हुनेछ ।

**२४. निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने :** (१) दफा २४ बमोजिम सिफारिस गरिएका व्यक्तिले नेपाल मेडिकल काउन्सिलको स्वीकृत प्राप्त चिकित्सकबाट प्रमाणित भएको निरोगिताको प्रमाणपत्र पेश गरेपछि मात्र नगरपालिकाबाट नियुक्ति दिइनेछ ।

(२) निरोगिताको प्रमाणपत्रको नमूना तोकिए बमोजिम हुनेछ ।

**२५. नियुक्ति दिने अधिकारी :** (१) नियुक्तिका लागि सिफारिस भएको उम्मेदवारलाई प्रमुख प्रशासकीय अधिकृतले नियुक्ति दिनेछ ।

(२) नियुक्तिको लागि सिफारिस भएको उम्मेदवारलाई सिफारिस भएको मितिले पन्ध्र दिनभित्र नगरपालिकाले नियुक्ति दिने निर्णय गरी सक्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निर्णय भएको मितिले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले नियुक्ति दिनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिमको म्यादभित्र नगरपालिकाबाट निर्णय नभएमा सो म्याद

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

नाघेको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले नियुक्ति दिनु पर्नेछ ।

**२६. शपथ ग्रहण गर्ने :** सेवामा पहिलो पटक नियुक्ति भई आफ्नो कार्यभार सम्हाल्नु अघि प्रत्येक कर्मचारीले तोकिए बमोजिम शपथ ग्रहण गर्नु पर्नेछ ।

**२७. कर्मचारीको पदस्थापन :** (१) पदस्थापन गर्दा निजको शैक्षिक योग्यता तालिम र अनुभवको आधारमा गरिनेछ ।

(२) कर्मचारीलाई तोकिएको शाखा प्रमुख वा अन्य पदमा पदस्थापन वा सरुवा गर्दा त्यस्तो पदमा रही गर्ने प्रशासकीय कार्य विवरणको अधीनमा रही पदस्थापन वा सरुवा गरिनेछ ।

**२८. नियुक्ति :** (१) रिक्त पदमा सिफारिस भएको व्यक्तिलाई यस ऐन बमोजिम नियुक्ति गर्ने अधिकारीले पदको कार्य विवरण सहित नियुक्ति पत्र दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सिफारिस भएको व्यक्तिले सिफारिस भएको सूचना प्रकाशित भएको मितिले सामान्यतः पन्ध्र दिनसम्म पनि विना सूचना नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति पत्र लिई विना सूचना सात दिनसम्म नगरपालिकामा हाजिर हुन नआएमा त्यस्ता उम्मेदवारको नाम योग्यताक्रमबाट हटाइएको वा नियुक्ति रद्द गरिएको सूचना प्रकाशित गरिनेछ ।

(३) उपदफा (२) बमोजिम योग्यताक्रमबाट हटाइएको वा नियुक्ति रद्द गरिएको उम्मेदवारको सट्टा वैकल्पिक सूचीमा रहेको उम्मेदवारलाई योग्यताक्रमानुसार नियुक्ति दिइनेछ ।

(४) नियुक्तिको लागि सिफारिस भएको पद जुनसुकै व्यहोराबाट एक वर्ष भित्र रिक्त हुन आएमा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई योग्यताक्रमानुसार नियुक्ति गर्न सकिनेछ ।

(५) नगरपालिकामा रिक्त पद तत्कालै पूर्ति गर्नु पर्ने भएको तर स्थायी पदपूर्ति गर्न समयभाव भएमा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई योग्यताक्रमको आधारमा लोक सेवा आयोगको प्रक्रिया अनुरूप करार नियुक्ति दिन सकिने छ ।

**२९. परीक्षणकाल :** (१) नगरपालिकाको कुनैपनि स्थायी पदमा शुरु नियुक्ति दिँदा एक वर्षको परीक्षणकालमा राखी नियुक्ति दिइनेछ । तर महिला कर्मचारीको हकमा परीक्षण कालको अवधि छ महिनाको मात्र हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि चार वर्ष भन्दा लामो समयदेखि नगरको सेवामा कार्यरत कर्मचारी स्थायी भएमा परीक्षणकाल लागू हुने छैन ।

(३) परीक्षणकालमा रहेको कर्मचारीको काम सन्तोषजनक नभएमा निजलाई नियुक्त गर्ने अधिकारीले परीक्षणकाल समाप्त हुनु अगावै प्रदेश लोक सेवा आयोगको प्रक्रिया पूरा गरि सेवाबाट हटाउन सक्नेछ ।

**३०. न्यूनतम शैक्षिक योग्यता :** नगरपालिकाको कर्मचारी सेवाको पदमा काम गर्ने कर्मचारीको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता पदको कार्य-प्रकृति अनुसार प्रदेश लोक सेवा आयोगले तोके बमोजिमको हुनेछ ।

**३१. स्तर वृद्धि तथा तह मिलान :** (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारी समायोजन ऐन, २०७५ अनुसार स्तरवृद्धि नपाएका स्थायी कर्मचारीको हकमा यो ऐन प्रारम्भ हुँदाका बखत देहाय अनुसारको स्थायी सेवा अवधि र शैक्षिक योग्यता पूरा गरेका

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

कर्मचारीलाई एक पटकको लागि मात्र देहाय बमोजिम स्तरवृद्धि तथा तह मिलान गरी कर्मचारीहरूको व्यवस्थापन गरिने छ :-

(क) सहायक स्तर पहिलो तह अन्तर्गत प्रथम स्तर देखि चतुर्थ स्तर सम्मका हाल बहाल रहेको तहमा चार वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई माथिल्लो एक स्तर वृद्धि गरिने छ ।

(ख) सहायक स्तर तेस्रो तहमा सेवा अवधि चार वर्ष पूरा भएका, एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यता भएका कर्मचारीलाई सहायकस्तर चौथो तहमा तह वृद्धि गरिनेछ ।

(ग) सहायक स्तर चौथो तहमा चार वर्ष सेवा अवधि पूरा भई एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यता भएको कर्मचारीलाई सहायकस्तर पाँचौं तहमा तह वृद्धि गरिनेछ ।

(घ) सहायकस्तर पाँचौं तहमा सेवाअवधि चार वर्ष र प्रवीणता प्रमाण पत्र तह वा सो सरहको शैक्षिक योग्यता भएको कर्मचारीलाई अधिकृत स्तर छैठौं तहमा तह वृद्धि गरिनेछ ।

(ङ) अधिकृत स्तर छैठौं तहमा सेवाअवधि पाँच वर्ष र स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएको कर्मचारीलाई अधिकृत स्तर सातौं तहमा तह वृद्धि गरिनेछ ।

(च) अधिकृत स्तर सातौं तहमा सेवा अवधि पाँच वर्ष र स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएको कर्मचारीलाई अधिकृत स्तर आठौं तहमा तह वृद्धि गरिनेछ ।

(छ) समायोजन भई आएका, समायोजनको समयमा तोकिएको पाँच वर्ष अवधि नपुगी तह वृद्धि हुन नसकेका तर यो ऐन जारी हुँदा सो अवधि पूरा भएका कर्मचारीलाई एक तह वृद्धि गरिने छ ।

(ज) यस दफा बमोजिमको स्तर वृद्धिमा समावेश हुन नसकेका कर्मचारीहरूको मनोबल उच्च बनाउनको लागि प्रचलित स्केल बमोजिमको दुई ग्रेड तलब वृद्धि गरिने छ ।

(२) यो ऐन प्रारम्भ भएपछि यस दफा बमोजिमको बहुवाको प्रक्रिया अघि बढाउनु प्रमुख प्रशासकीय अधिकृत र बहुवा समितिको जिम्मेवारी हुनेछ ।

(३) सेवा अवधिको गणना यस दफा बमोजिम बहुवाको लागि आवेदन माग गरी प्रकाशित सूचना बमोजिम दरखास्त पेश गर्ने अन्तिम दिन सम्मलाई मानिने छ ।

(४) यस दफा बमोजिम हुने स्तर वृद्धिका लागि आवेदन फाराम भरी दर्ता गराउनका लागि सात दिनको म्याद दिई नगर कार्यपालिकाको कार्यालयमा सूचना प्रकाशन गरिनेछ ।

(५) यस दफा बमोजिम हुने स्तरवृद्धिका लागि आवेदन दस्तुर बहुवा समितिले तोके बमोजिम हुनेछ ।

(६) यो ऐन बमोजिम नगर कार्यपालिकाले एक स्तर, तह वृद्धि गरी तह मिलान गरी सकेपछि पुन अर्को पटक स्तरवृद्धि गरी तह मिलान हुने छैन ।

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते:**

- (७) उपदफा (१) बमोजिमको योग्यताका स्थायी कर्मचारीहरूको स्तरवृद्धि गरी तह मिलान गर्दा हाल कार्यरत रहेको स्तर र तह स्वतः खारेज भई स्तरवृद्धि भएको स्तर र तह स्वतः सृजना हुनेछ ।
- (८) उपदफा (१) बमोजिम एक तह तथा स्तरवृद्धि गरी मिलान गर्ने कार्य कर्मचारी सेवाको पदहरूमा बहुवाको लागि सिफारिस गर्न गठित दफा ३३ बमोजिमको बहुवा समितिको सिफारिसमा कार्यपालिकाले गर्नेछ ।

**परिच्छेद - ५**

**बहुवा सम्बन्धी**

**३२. बहुवा समिति :** कर्मचारी सेवाको पदहरूमा बहुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बहुवा समिति रहनेछ :-

- (क) प्रमुख प्रशासकीय अधिकृत - अध्यक्ष  
(ख) नगर कार्यपालिकाले तोकेको नगरपालिकाको अधिकृत - सदस्य  
(ग) प्रशासन, योजना तथा अनुगमन शाखाको अधिकृत -सदस्य सचिव

**३३. बहुवा :** नगरपालिकाको सेवा भित्रको पदमा कार्यरत स्थानीय तहका कर्मचारीहरूको प्रदेश लोक सेवा आयोग तथा अन्य प्रचलित कानूनको विपरीत नहुने गरी बहुवा समितिको सिफारिसमा नगर कार्यपालिकाद्वारा बहुवा गरिनेछ ।

**३४. बहुवाको निमित्त सम्भाव्य उम्मेदवार :** कार्यक्षमताको मूल्याङ्कनको आधारमा हुने बहुवाको निमित्त सम्भाव्य उम्मेदवार हुनको लागि देहायको स्थायी सेवा अवधि पुगेको हुनु पर्नेछ :-

- (क) अधिकृत स्तरको पदको हकमा जुन पदको निमित्त उम्मेदवार हुने हो सो भन्दा एक तह मुनिको पदमा कम्तिमा पाँच वर्ष सेवा अवधि पूरा गरेको हुनु पर्नेछ ।  
(ख) सहायक स्तर पाँचौ तहबाट अधिकृत स्तर छैठौँ तहमा उम्मेदवार हुन एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा गरेको हुनु पर्नेछ ।  
(ग) सहायक स्तर चौथो तहबाट सहायक स्तर पाचौँ तहमा उम्मेदवार हुन एक तह मुनिको पदमा तीन वर्ष सेवा अवधि पूरा गरेको हुनु पर्नेछ ।  
(घ) सहायक स्तर पहिलो वा तेस्रो तहबाट सहायकस्तर चौथो तहको पदमा उम्मेदवार हुन तीन वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेछ ।

**३५. बहुवाको निमित्त शैक्षिक योग्यता :** कार्यक्षमताको मूल्याङ्कनद्वारा बहुवा गर्दा जुन पदको लागि उम्मेदवार हुने हो सो पदमा खुल्ला प्रतियोगिताका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता भन्दा कम्तिमा एक तह मुनिको शैक्षिक योग्यता भएको हुन पर्नेछ ।

**स्पष्टिकरण :** यस दफाको प्रयोजनको लागि बहुवाद्वारा पदपूर्ति गर्न शैक्षिक योग्यता निर्धारण गर्दा प्रदेश लोक सेवा आयोगबाट अन्यथा तोकिएमा बाहेक अधिकृत स्तर आठौँ तह वा सो भन्दा माथिको पदका लागि स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको, अधिकृत स्तर सातौँ तहको लागि स्नातक वा सो सरह उत्तिर्ण गरेको, अधिकृत स्तर छैठौँ तहको पदमा बहुवा गर्दा कम्तिमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको र पाँचौँ तहमा बहुवा गर्दा कम्तिमा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरेको, चौथो तहमा बहुवा गर्दा कम्तिमा एस.ई.ई. उत्तीर्ण गरेकोहुनु पर्नेछ ।

**३६. बहुवाको आधार :** (१) नगरपालिकाको कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्दा देहाय

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

बमोजिमको बढीमा एकसय अङ्क दिईने छ :-

- (क) कार्यसम्पादन मूल्याङ्कन बापत - ५०  
(ख) जेष्ठता बापत - ३५  
(ग) शैक्षिक योग्यता बापत - १०  
(घ) सेवाकालिन तालिम बापत (३० दिन भन्दा बढी) - ५

(२) उपदफा (१) को खण्ड (ख) बमोजिम छुट्याइएको अङ्कलाई जेष्ठता बापत प्रतिवर्ष तीन अङ्कको दरले हाल वहाल रहेको तहमा काम गरेको अनुभवको अङ्क प्रदान गरिनेछ । यसरी अङ्क प्रदान गर्दा एक वर्ष भन्दा कम अवधिको लागि दामासाहीको हिसावले अङ्क प्रदान गरिनेछ । असाधारण तथा बेतलवी विदामा वसेको अवधिको अङ्क प्रदान गरिने छैन ।

(३) शैक्षिक योग्यता र तालिम बापतको अङ्क प्रदान गर्दा लोक सेवा आयोगले निर्धारण गरेको मापदण्ड अनुसार प्रदान गरिनेछ ।

**३७. ज्येष्ठता र कार्य सम्पादन तथा कार्यक्षमता मूल्याङ्कनको आधारमा बहुवा :** नगरपालिकाका कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन दफा ३६ बमोजिम हिसाव गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीलाई सबै भन्दा पहिले बहुवा गरिनेछ । तर, कार्यसम्पादन मूल्याङ्कन गर्दा समान अङ्क प्राप्त गर्ने कर्मचारीको हकमा जेष्ठताको आधारमा बहुवा गरिनेछ र त्यस्ता कर्मचारीको जेष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ :-

- (क) हाल वहाल रहेको तहको पदमा नियुक्ति वा बहुवा निर्णय भएको मितिको आधारमा,  
(ख) खण्ड (क) बमोजिम जेष्ठता नछुट्टिएमा सो भन्दा एक तह मुनिको पदमा नियुक्ति वा बहुवा निर्णय भएको मितिको आधारमा,  
(ग) खण्ड (क) र (ख) मा उल्लेखित कुनैपनि आधारबाट जेष्ठता नछुट्टिएमा स्थायी नियुक्तिको सिफारिसको योग्यताक्रमको आधारमा तर तत्कालिन पदपूर्ति समितिबाट खुल्ला प्रतियोगिता र बहुवा प्रतियोगिताको एकै मितिमा सिफारिस भएको रहेछ भने खुल्ला प्रतियोगिताबाट सिफारिस भएको कर्मचारीको जेष्ठता कायम गरिनेछ ।  
(घ) ज्येष्ठता निर्धारण सम्बन्धी कुनै द्विविधा भए कार्यपालिकाको निर्णय अन्तिम हुनेछ ।

**३८. कार्यसम्पादनको मूल्याङ्कन :** (१) नगरपालिकाका कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कनका लागि प्रयोग गरिने कार्यसम्पादन मूल्याङ्कन फाराम प्रदेश लोक सेवा आयोगबाट निर्धारण भए बमोजिम हुनेछ ।

- (२) नगरपालिकाका अधिकृत कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कनका लागि मूल्याङ्कन गरिने कर्मचारी भन्दा कम्तिमा एक तह माथिको अधिकृत कर्मचारी सुपरिवेक्षक हुनेछ ।  
(३) नगरपालिकाका सहायक स्तरका कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कनको लागि प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत सुपरिवेक्षक हुनेछ ।  
(४) उपदफा (२) र (३) बमोजिम कार्यसम्पादन मूल्याङ्कनको लागि प्रमुख प्रशासकीय

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

- अधिकृतले तोकेको सुपरिवेक्षक भन्दा एक तह माथिको प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत पनुरावलोकनकर्ता हुनेछ ।
- (५) सुपरीवेक्षक, पुनरावलोकनकर्ता र प्रमुख प्रशासकीय अधिकृत संयोजकत्वको पुनरावलोकन समिति रहने छ ।
- (६) यो दफा प्रारम्भ हुनु अघि भएको कार्यसम्पादन यसै दफा बमोजिम भएको मानिनेछ ।
- (७) कार्यसम्पादन मूल्याङ्कनको प्रयोजनको लागि अङ्क गणना गर्दा बहुवाको लागि संभाव्य उम्मेदवार हुन पाउने जति वर्षको कार्यसम्पादन मूल्याङ्कन प्राप्तिका लागि औसतबाट हिसाव गरिनेछ । तर यो ऐन प्रारम्भ भइसकेपछि आवश्यक पर्ने अवधिको कार्यसम्पादन मूल्याङ्कन पूरा हुन नसकेको अवस्थामा जति अवधि पूरा हुन नसकेको हो त्यति नै अवधि बराबर कटाई साविकको कार्यसम्पादन मूल्याङ्कन लाई समावेश गरिनेछ ।
- (८) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको कूल अङ्कको विभाजन देहाय बमोजिम हुनेछ :-
- |   |              |
|---|--------------|
| (क) सुपरिवेक्षकले दिन सक्ने अधिकतम      | -पच्चीस अङ्क |
| (ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम  | -पन्ध्र अङ्क |
| (ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम | -दश अङ्क     |
- (९) एक आर्थिक वर्षलाई मूल्याङ्कन अवधि मानेर कार्यसम्पादन मूल्याङ्कन गरिने छ । प्रत्येक कर्मचारीले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम आर्थिक वर्ष समाप्त भएको मितिले सात दिन भित्र भरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।
- (१०) उपदफा (९) बमोजिमको अवधि भित्र आफ्नो कार्यसम्पादन फाराम पेश नगर्ने कर्मचारीको प्राप्तिकाबाट दुई अङ्क कट्टा गरिनेछ ।
- (११) नगरपालिकामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन उपरको सुपरिवेक्षण प्रमुख प्रशासकिय अधिकृतले गर्नेछ ।
- (१२) कुनै कर्मचारी काज, विदा जस्ता कारणले अनुपस्थित रहेको अवधिको कार्यसम्पादन मूल्याङ्कन गर्दा निज कर्मचारी उपस्थित रहेको अवधिमा गरेको काम कारवाहीलाई आधार मानी गर्नुपर्नेछ । तर विशेष, असाधारण वा बेतलवी विदा बसेको कारणले अनुपस्थित भएकोमा सो अनुपस्थित अवधिको कार्यसम्पादन मूल्याङ्कन वापतको अङ्क गणना गर्दा यसरी विशेष असाधारण वा बेतलवी विदा बस्नु अघिको कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानी त्यस्तो विदा बसेको अवधिको अङ्क कट्टा गरी बाँकी अङ्क मात्र त्यस वर्षको कार्य सम्पादन मूल्याङ्कन वापत प्रदान गरिनेछ ।
- (१३) सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन गोप्य रहनेछ ।
- (१४) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम एक प्रति प्रदेश लोक सेवा आयोगको सचिवालयमा र एक प्रति कर्मचारी प्रशासन हेर्ने शाखामा रहनेछ ।
- (१५) नगर कार्यपालिकामा अन्तिम मूल्याङ्कन हुन नसक्ने सरकारी तथा अन्य सेवाका अधिकृत कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन संघ तथा प्रदेशबाट तोकिए अनुसार हुनेछ ।

**३९. बहुवाको लागि सूचना :** बहुवा सम्बन्धी कारवाही प्रारम्भ गर्नु अघि प्रदेश लोक सेवा

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

आयोगले गरेको व्यवस्था बमोजिम बहुवा हुने पद, सेवा, समूह, उपसमूह, पद सङ्ख्या र अन्य आवश्यक देखिएका कुराहरू उल्लेख गरी स्थानीय स्तरको पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेछ ।

**४०. बहुवाको लागि दरखास्त :** (१) दफा ३२ बमोजिमको बहुवा समितिबाट सूचना प्रकाशित भएपछि उक्त सूचनामा तोकिएको म्याद भित्र बहुवाको लागि सम्भाव्य उम्मेदवार हुने कर्मचारीले दरखास्त फाराम पेश गर्नुपर्नेछ । तोकिएको म्याद भित्र फाराम पेश नगरेमा बहुवामा समावेश हुने छैन ।

(२) बहुवाको लागि सम्भाव्य उम्मेदवार हुने कर्मचारीले पेश गर्नुपर्ने दरखास्त फारामको ढाँचा प्रदेश लोक सेवा आयोगले तोके बमोजिम हुनेछ ।

**४१. बहुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने :** देहायको अवधिभर कुनैपनि कर्मचारी बहुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने छैन :-

- (क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,  
(ख) बहुवा रोक्का भएकोमा बहुवा रोक्का भएको अवधिभर,  
(ग) तलब वृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर ।

**४२. बहुवाको सिफारिस :** दफा ३२ बमोजिमको बहुवा समितिले बहुवाको लागि सम्भाव्य उम्मेदवारहरू मध्येबाट कार्यसम्पादन मूल्याङ्कन, शैक्षिक योग्यता, तालिम र जेष्ठता वापत प्राप्त गरेको अङ्कको आधारमा बढी अङ्क प्राप्त गर्ने कर्मचारीलाई योग्यताक्रम अनुसार बहुवाको लागि सिफारिस गर्नेछ ।

**४३. बहुवा नामावली प्रकाशन :** बहुवा समितिको सचिवालयले बहुवाको लागि सिफारिस गरेको कर्मचारीको नामावली सार्वजनिक रूपमा प्रकाशित गर्नेछ । नामावलीमा सबैभन्दा कम अङ्क प्राप्त गर्ने कर्मचारीको प्राप्तिका समेत उल्लेख गर्नु पर्नेछ । बहुवाको नामावली प्रकाशन भएपछि कुनै उम्मेदवारले आफूले पाएको अङ्क हेर्न चाहेमा कार्यसम्पादन मूल्याङ्कन बाहेकको अन्य आधारहरूको अङ्क हेर्न दिनुपर्नेछ ।

**४४. बहुवाको उजुरी र पुनरावेदन :** (१) दफा ४३ बमोजिम सिफारिस भएको बहुवा नामावलीको सूचीमा नपरेका कर्मचारीले सो बहुवाको निर्णयमा चित्त नबुझी उजुरी दिन चाहेमा बहुवा नामावली प्रकाशित भएको मितिले पैतिसि दिन भित्र प्रदेश लोक सेवा आयोग समक्ष पुनरावेदन गर्न सक्नेछ । पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम पर्न आएको उजुरी टुंगो लागेपछि पहिले प्रकाशित बहुवा सिफारिस नामावलीमा संशोधन गर्नुपर्ने भएमा सोही अनुसारको सूचना बहुवा समितिलाई दिनु पर्नेछ । यस अनुसार सूचना प्राप्त भएको मितिले बढीमा पन्ध्र दिन भित्र बहुवा समितिको सचिवालयले सोही अनुसारको संशोधित नामावली प्रकाशित गर्नु पर्नेछ ।

**४५. बहुवाको मिति र नियुक्ति :** (१) दफा ४४ बमोजिम बहुवा नामावली प्रकाशन भएपछि उक्त बहुवा सिफारिस माथि उजुरी नपरेमा सो नामावली प्रकाशित भएको छतिसौं दिन देखि जेष्ठता कायम हुने गरी नियुक्ति दिनुपर्नेछ ।

(२) दफा ४५ को उपदफा (१) बमोजिम बहुवा सिफारिसमा उजुरी परेमा देहाय अनुसार जेष्ठता मिति कायम गरी नियुक्ति दिनु पर्नेछ ।



**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

- (क) दफा ४४ बमोजिम प्रकाशित नामावली संशोधन भएमा संशोधित नामावली प्रकाशित भएको मिति देखि र,  
(ख) उजुरी खारेज भएमा वा पहिलेको बढुवा सिफारिस कायम भएमा उपदफा (१) अनुसार हुनेछ।

**४६. सहायक स्तर पहिलो तहको कर्मचारीको स्तरवृद्धि सम्बन्धी व्यवस्था :** सहायक स्तर पहिलो तहको पदमा सुरु नियुक्ति पाउने कर्मचारीको स्तरवृद्धि देहाय बमोजिम हुनेछ :-

- (क) पाँच वर्ष वा सो भन्दा बढी तर दश वर्ष भन्दा कम सेवाअवधि भएकोलाई द्वितीयस्तर,  
(ख) दश वर्ष वा सो भन्दा बढी तर पन्ध्र वर्ष भन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर,  
(ग) पन्ध्र वर्ष वा सो भन्दा बढी तर बीस वर्ष भन्दा कम सेवाअवधि भएकोलाई चतुर्थस्तर,  
(घ) बीस वर्ष वा सो भन्दा बढी सेवा अवधि भएकोलाई पाँचौँस्तर।

**४७. बढुवा सम्बन्धी अन्य व्यवस्था :** प्रदेश लोकसेवा आयोगले तोकेबमोजिम हुनेछ।

**४८. सरुवा तथा कामकाज गर्न खटाउने अधिकार :** (१) कर्मचारीलाई नगरपालिकाको विभिन्न शाखा, वडा कार्यालय लगायतका क्षेत्रको अनुभव समेत दिलाउनका लागि सरुवा तथा कामकाज गर्न खटाउन सकिने छ।

- (२) सहायकस्तरका कर्मचारीहरूको सरुवा गर्ने तथा कामकाज गर्न खटाउने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ।  
(३) अधिकृतस्तरका कर्मचारीहरूको सरुवा तथा कामकाज गर्न खटाउने कार्य प्रमुख प्रशासकीय अधिकृतले प्रमुखस्तरीय निर्णयका आधारमा गर्नेछ।

**४९. काज सम्बन्धी व्यवस्था :** (१) प्रमुख प्रशासकीय अधिकृतले कुनै कर्मचारीलाई तालिम, गोष्ठी आदिमा काज खटाउन सक्नेछ।

- (२) काज सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

**५०. जिम्मेवारी नदिई राख्न नहुने :** (१) कुनै पनि कर्मचारीलाई देहायको अवस्थामा बाहेक एक महिना भन्दा बढी अवधिसम्म पदीय जिम्मेवारी नदिई राख्न सकिने छैन :-

- (क) लामो विदामा रहेकोमा,  
(ख) निलम्बन भएकोमा,  
(ग) अन्यत्र काजमा खटाइएको कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्ने भएमा,  
(घ) तोकिएको जिम्मेवारी समयमा पूरा नगरेमा।

- (२) उपयुक्त कारण विना उपदफा (१) विपरीत कुनै कर्मचारीलाई पदीय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारवाही हुनेछ।

**५१. समयभित्रै कार्य सम्पन्न गर्नु पर्ने :** यो ऐन बमोजिम सम्पादन गर्नु पर्ने स्तरवृद्धि, तथा तह मिलान सम्बन्धी काम ऐन प्रारम्भ भएका मितिले एक वर्ष भित्र सम्पन्न गर्नुपर्नेछ।

**५२. कर्मचारीको सजायको अभिलेख राख्ने :** (१) प्रशासन उपशाखाले सम्पूर्ण कर्मचारीहरूको

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

सजायको अभिलेख राख्नुपर्नेछ।

- (२) उपदफा (१) बमोजिम राखिएको अभिलेख निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकरर गर्दा, शाखा प्रमुख वा कुनै प्रमुख पदमा पदस्थापन गर्दा वा जिम्मेवारी दिँदा, कार्यसम्पादन मूल्याङ्कन गर्दा, पुरस्कार वा विभूषण प्रदान गर्दा, अध्ययन वा तालिममा मनोनयन गर्दा, स्तरवृद्धि गर्दा र अन्य कुनै किसिमको अवसर प्रदान गर्दा आधार लिनुपर्नेछ।

**५३. वैयक्तिक विवरण राख्नुपर्ने :** कर्मचारीको वैयक्तिक विवरण दुरुस्त राख्ने जिम्मेवारी प्रशासन उपशाखाको हुनेछ। आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने गराउने दायित्व सम्बन्धित कर्मचारीको हुनेछ।

**परिच्छेद - ५**

**विदा सम्बन्धी व्यवस्था**

**५४. विदाको किसिम :** नगरपालिकाका कर्मचारीले देहायका विदा पाउनेछन् :

- (क) सार्वजनिक विदा : नेपाल राज्यभरिका सरकारी कार्यालय विदा हुने भनी नेपाल सरकारले तोकेको विदाको दिन, प्रदेश सरकारले सरकारी कार्यालय विदा हुने भनी तोकेको विदाको दिन र नगरपालिकाले सरकारी कार्यालय विदा हुने भनी तोकेको विदाको दिन नगर कार्यपालिकाको कार्यालय बन्द हुनेछ र कर्मचारीले सार्वजनिक विदा पाउनेछन्।  
(ख) भैपरी आउने विदा : (१) कर्मचारीले प्रत्येक वर्ष छ दिन भैपरी आउने विदा पाउनेछन्।

- (२) भैपरी आउने विदा सञ्चय गरी अर्को वर्षमा लिन पाइने छैन।

- (३) भैपरी आउने विदा आधा दिनका हिसावले पनि लिन सकिनेछ।

- (४) भैपरी आउने विदामा बसेको कर्मचारीले पूरा तलब पाउनेछ।

- (ग) पर्व विदा : (१) कर्मचारीले प्रत्येक वर्ष छ दिन पर्व विदा पाउनेछ।  
(२) पर्व विदा अर्को वर्षको लागि सञ्चित हुने छैन।

- (३) यो विदामा वस्ने कर्मचारीले पूरा तलब पाउनेछन्।

- (घ) घर विदा : (१) कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले घर विदा पाउनेछ।

- (२) बाह्र दिन वा सो भन्दा बढी घर विदा, अध्ययन विदा र असाधारण विदामा बसेको कर्मचारीले सो अवधि भरको घर विदा पाउने छैन।

**स्पष्टिकरण :** काम गरेको अवधि भन्नाले भैपरी आउने विदा, सट्टा विदा, विरामी विदा, प्रसूति विदा, किरिया विदा र सार्वजनिक विदाको दिनलाई समेत जनाउने छ।

- (३) घर विदा कर्मचारीको सेवा अवधिभर बढीमा एकसय असी दिनसम्म सञ्चित गरी राख्न सकिनेछ।

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

- (४) स्थायी कर्मचारी जुनसुकै व्यहोराले नगरपालिकाको सेवाबाट अवकाश भए तापनि निजको सञ्चित घरबिदा वापत निजले त्यसरी अवकाश पाउँदाको अवस्थामा खाईपाइ आएको तलवको हिसावले हुन आउने रकम एकमुष्ट पाउनेछ ।
- (५) घर बिदामा बस्ने कर्मचारीले निज सँग सम्पर्क राख्न सकिने गरी आफ्नो ठेगानाको जानकारी दिनु पर्नेछ । घर बिदामा बस्ने कर्मचारीलाई नगरको काममा खटाउन आवश्यक भएमा जुनसुकै वखत काममा बोलाउन सकिनेछ ।
- (६) यस उपदफा बमोजिम सञ्चित घरबिदाको सुविधा गणना गर्ने प्रयोजनको लागि तीस दिनको एक महिना मानिनेछ ।
- (७) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर बिदा वापत निजको पदाधिकार रहेको पदबाट खाइपाइ आएको तलवको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
- (८) सञ्चित रहेको घर बिदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित घर बिदाको रकम निजको इच्छाएको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।
- (९) हिउँदे वा वर्षे बिदा लिन पाउने कर्मचारीलाई उक्त बिदा नपाउने गरी काममा खटाइएमा त्यस्तो कर्मचारीलाई उक्त बिदा वापत निजको पदाधिकार रहेको पदबाट खाइपाइ आएको दरले हुन आउने रकम दिनु पर्नेछ ।
- (१०) कर्मचारीले वर्षको एक पटक मात्र कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट कार्यालयमा आउँदा पैदलको बाटोलाई आठ कोशको निमित्त एक दिनको दरले हुने दिन तथा मोटर, रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।
- (१) नगरपालिकाका फोहरमैला, नगर प्रहरी, वारुणयन्त्र र अन्य अत्यावश्यकिय कामको लागि सार्वजनिक बिदाको दिनमा खटाईएका कर्मचारीलाई नगरपालिकाले सट्टा बिदा दिन सक्नेछ ।
- (२) अत्यावश्यकिय कामका कर्मचारीले हडताल,

(ङ) सट्टा बिदा:

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

गर्न पाइने छैन ।

(च) विरामी बिदा :

- (१) कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन विरामी बिदा पाउने छ । कुनै कर्मचारी अशक्त विरामी भई सञ्चित विरामी बिदाले नपुग्ने भएमा निजलाई बढीमा बाह्र दिनसम्मको पेशकी विरामी बिदा दिन सकिने छ । असाधारण बिदा लिई बसेको अवधिको विरामी बिदा पाउने छैन ।
- (२) सात दिन वा सो भन्दा बढी अवधिको विरामी बिदा माग गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाण पत्र पेश गर्नु पर्नेछ । त्यस्तो प्रमाणपत्र पेश गर्न सम्भव नहुने कुरा बिदा स्वीकृत गर्ने अधिकारीलाई लागेमा त्यस्तो प्रमाणपत्र पेश नगरे तापनि व्यहोरा जनाई विरामी बिदा स्वीकृत गर्न सक्नेछ ।
- (३) कुनै कर्मचारी जुनसुकै व्यहोराले नगरपालिकाको सेवाबाट अलग भए तापनि निजको सञ्चित विरामी बिदा वापत निजले त्यसरी अवकास हुँदाको अवस्थामा खाईपाइ आएको तलवको हिसावले हुन आउने रकम एकमुष्ट पाउनेछ । निजको मृत्यु भएमा सो रकम निजले इच्छाएको व्यक्तिलाई र इच्छाएको व्यक्ति पनि नभएमा निजको हकवालालाई दिइने छ ।
- (४) कुनै कर्मचारीलाई कुनै ठूलो वा कडा रोग लागि निजको सञ्चित विरामी बिदा र घर बिदा बाँकी नभएमा स्वीकृत चिकित्सकको सिफारिसमा बढीमा साठी दिनसम्म थप विरामी बिदा पेशकीका रुपमा दिन सकिनेछ । यस्तो विरामी बिदा लिन कर्मचारीको पछि पाक्ने घर बिदा र विरामी बिदाबाट कट्टा गरिनेछ ।
- (५) खण्ड (४) बमोजिम लिएका बिदाले नपुग भई थप बिदा लिन परेमा अस्पताल वा नेपाल सरकारले तोकेको मेडिकल बोर्डको सिफारिसमा स्थायी कर्मचारीलाई असाधारण बिदा दिइने छ ।
- (६) विरामी बिदामा बस्ने कर्मचारीले पूरा तलव पाउने छ ।
- (७) सञ्चित रहेको विरामी बिदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित विरामी बिदाको रकम निजको हकदारले एकमुष्ट

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

- (छ) किरिया विदा : (१) कुनै कर्मचारीले कुल धर्म अनुसार बाबु, आमा, पति, पत्नि र आफैँ किरिया बस्नु पर्ने बाजे बज्यै, छोरा छोरी वा सासु ससुराको मृत्युमा पन्ध्र दिन किरिया विदा पाउनेछ र महिला कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया विदा दिइनेछ ।
- (२) खण्ड (१) बमोजिम विदा लिने कर्मचारीले विदा पछि कार्यालयमा हाजिर भएको पन्ध्र दिन भित्र व्यहोरा सहित मृत व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ ।
- (३) किरिया विदामा बसेका कर्मचारीले पूरा तलब भत्ता पाउनेछ ।
- (ज) प्रसूति विदा : (१) कुनै महिला कर्मचारी सुत्केरी हुने भएमा सुत्केरीको अर्ध पछि गरी अन्ठानबन्धे दिन प्रसूति विदा पाउनेछ । तर प्रसूति विदा सेवा अवधि भरमा दुई पटक भन्दा बढी दिइने छैन । प्रसूति विदा बस्ने कर्मचारीले पूरा तलब पाउने छ । कुनै पुरुष कर्मचारीको पत्नी प्रसूति भएमा पुरुष कर्मचारीले पन्ध्र दिन प्रसूति स्याहार विदा पाउने छ । प्रसूति स्याहार विदा बस्ने कर्मचारीले पूरा तलब पाउने छ ।
- (२) खण्ड (१) बमोजिम प्रसूति विदा लिएका महिला कर्मचारीले चिकित्सकको सिफारिसमा थप छ महिना सम्म वेतलवी प्रसूति विदा लिन सक्नेछन् । तर खण्ड (१) र (२) बमोजिमको विदा लगातार रुपमा लिनु पर्नेछ ।
- (३) खण्ड (२) बमोजिम वेतलवी विदामा बसेको अवधि नोकरी अवधिमा जोडिनेछ ।
- (४) खण्ड (१) बमोजिम प्रसूति विदा वा प्रसूति स्याहार विदामा बसेको कर्मचारीले प्रसूति स्याहार खर्च वापत पाँच हजार रुपैया पाउनेछ ।
- (झ) अध्ययन विदा : (१) नगरपालिकाले मनोनयन गरेको विषयमा वा खुल्ला प्रतियोगितामा छानिई वा नगरपालिकाले उपयोगी ठहराएको विषयमा अध्ययन गर्न जाने तथा नगरपालिकाले उचित ठहराएमा वैदेशिक भ्रमणमा जाने कर्मचारीले अध्ययन विदा पाउने छ ।
- (२) अध्ययन विदा सम्पूर्ण नोकरी अवधिमा तीन वर्ष

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

- सम्म दिन सकिने छ ।
- (३) आवश्यक र उपयुक्त सम्भेमा नगर कार्यपालिकाले थप दुई वर्ष सम्म अध्ययन विदा थप गर्न सक्नेछ ।
- (४) तीन वर्षको स्थायी सेवा अवधि पूरा नगरी अध्ययन विदा दिइने छैन ।
- (५) अस्थायी वा करार पदमा कार्यरत कर्मचारी स्थायी भएमा उक्त सेवा अवधिको पचहत्तर प्रतिशत सेवा अवधि अध्ययन विदा प्रयोजनको लागि गणना गरिनेछ ।
- (६) अध्ययन, तालिम वा प्रशिक्षण विदामा बस्ने कर्मचारीले अध्ययन समाप्ति पछि पाँच वर्षसम्म नगरपालिकाको सेवा गर्नु पर्नेछ । सो बमोजिम सेवा नगरेमा निजले पाउने तलब फिर्ता गर्ने सेवा कवुलियत गर्नु पर्नेछ ।
- (ज) असाधारण विदा : (१) स्थायी कर्मचारीले सेवा अवधिभर कार्यपालिकाबाट स्वीकृत गराई तीन वर्ष सम्म असाधारण विदा लिन सक्ने छ ।
- (२) असाधारण विदामा बसेको कर्मचारीले तलब पाउने छैन ।
- (३) पाँच वर्षको स्थायी सेवा अवधि पूरा नगरी असाधारण विदा दिइने छैन । तर दफा ५४ को उपदफा (च) को खण्ड (५) बमोजिमको विदा लिन बाधा पर्ने छैन ।
- (४) कार्यालयले असाधारण विदाको अभिलेख राख्नु पर्नेछ ।
- (ट) करार र ज्यालादारी कर्मचारीले पाउने विदा : यो दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीले भैपरी आउने विदा, पर्व विदा, किरिया विदा, प्रसूति विदा र सञ्चित नहुने गरी वर्षमा वाह्र दिन विरामी विदा मात्र पाउनेछन् ।
- ५५. विदामा बस्दाको अवस्थामा पाउने तलब भत्ता :** भैपरी आउने विदा, घर विदा, विरामी विदा, किरिया विदा, प्रसूति विदा, प्रसूति स्याहार विदा र अध्ययन विदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।
- ५६. विदा नलिई गयल हुने कर्मचारी उपर कारवाही गर्न सकिने:** (१) यस ऐन बमोजिम पाउने कुनै विदा स्वीकृत नगराई कुनै कर्मचारी आफ्नो कार्यालयमा अनुपस्थित हुनु हुँदैन ।
- (२) उपदफा (१) को प्रावधानलाई उल्लङ्घन गर्ने कर्मचारीलाई गयल गरी सो वापत तलब भत्ता कट्टा गर्न सकिने छ ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अपरभट काम परी विदा स्वीकृत नहुँदै विदा बस्नु परेको मनासिव कारण सहित विदाको निवेदन पेश गरेमा र सो स्वीकृत भएमा यो उपदफाको उल्लङ्घन गरेको मानिने छैन ।
- ५७. विदा सहूलियत मानिने :** विदा अधिकारको कुरा नभई सहूलियत मात्र हो ।

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

५८. बिदा स्वीकृत गर्ने अधिकारी : देहायको कर्मचारीको बिदा देहायको अधिकारीले स्वीकृत गर्न सक्नेछ :-

(क) प्रमुख प्रशासकिय अधिकृतको	-नगर प्रमुख
(ख) शाखा प्रमुख र अधिकृत स्तरका कर्मचारीको	-प्रमुख प्रशासकिय अधिकृत
(ग) अन्य कर्मचारीको प्रशासन,	-योजना तथा अनुगमन शाखा प्रमुख
(घ) वडा सचिवको	-वडा अध्यक्ष
(ङ) वडाका अन्य कर्मचारीको	-वडा सचिव
(च) आयोजना वा परियोजना प्रमुखको	-प्रमुख प्रशासकिय अधिकृत
(छ) आयोजना वा परियोजनामा कार्यरत अन्य कर्मचारीहरूको	- आयोजना प्रमुख
(फ) अध्ययन र असाधारण बिदा नगर कार्यपालिकाको निर्णयले	- प्रमुख प्रशासकिय अधिकृत

५९. बिदा माग गर्ने कार्यविधि : (१) यस ऐन बमोजिमको कुनै बिदा माग गर्ने कर्मचारीले बिदा बस्नु परेको कारण र बिदाको अवधि खोली आफ्नो कार्यालय रहेको इलाका छोडी अन्यत्र जानु पर्ने भएमा सो समेत खुलाइ निवेदन पेश गर्नुपर्नेछ ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए पनि भैपरी आउने र पर्व बिदाको हकमा बिदा स्वीकृत गर्ने अधिकारीले मौखिक अनुरोधको आधारमा पनि त्यस्तो बिदाको स्वीकृति दिन सक्नेछ ।
- (३) अध्ययन बिदाको लागि दरखास्त दिँदा अध्ययन गर्न खोजेको विषय अध्ययन गर्न जाने मुलुक, शिक्षण संस्था र सम्बन्धित अन्य कुनै कुरा भए सो सबै खुलाउनु पर्नेछ ।
- (४) देहायका कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निम्न आधारमा बिदा माग गरेको मिति भन्दा अगाडी देखि बसेको बिदा समर्थन गर्ने गरी निजको बिदा स्वीकृत गर्न सक्नेछ :-

- (क) पूर्व स्वीकृति लिन सम्भव नहुने अवस्था परेको भएमा,
- (ख) पूर्व स्वीकृति लिनको निमित्त यथासक्य प्रयत्न गर्दा पनि पूर्व स्वीकृति लिन नसकेको भएमा ।

६०. बिदाको अभिलेख : सबै कर्मचारीको बिदाको अभिलेख राख्ने जिम्मेवारी कर्मचारी प्रशासन हेर्ने शाखाको हुनेछ । ६१. कार्यालय समय : नगर कार्यपालिकाको कार्यालयको कार्यालय समय नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

परिच्छेद - ८

कर्मचारी सेवाको सुरक्षा सम्बन्धी व्यवस्था

६२. सेवाको सुरक्षा : (१) देहायका कर्मचारी बाहेक अन्य कुनै कर्मचारीलाई सफाइको मनासिव माफिकको मौका नदिई नगरपालिकाको सेवाबाट हटाइने वा बर्खास्त गरिने छैन :-

- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको,
- (ख) अस्थायी, करार, तथा ज्यालादारी पदमा बहाल रहेकोमा सो म्याद सकिएको वा उक्त दरबन्दी खारेज भएको,
- (ग) कुनै कारणवस भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भव नभएको पर्याप्त आधार भएको ।

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नगरपालिकाको स्वीकृत दरबन्दीको पदमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको पेशागत सुरक्षा गर्न रिक्त पदमा पदपूर्ति गर्दा आन्तरिक प्रतिपर्धाको व्यवस्था गरिनेछ ।

६३. कर्मचारीको बचाउ : (१) नगरपालिकाको कर्मचारीले आफ्नो ओहदाको कर्तव्य पालन सम्भन्धी गरेको कुनै कामको सम्बन्धमा यस ऐन बमोजिमको रीत नपुऱ्याई मुद्दा चल्न सक्ने छैन ।

(२) उपदफा (१) बमोजिम कुनै कर्मचारी उपर मुद्दा चलाउनको लागि फौजदारी अभियोगको हकमा नगर प्रमुखलाई जानकारी दिएको हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम हुनु पर्नेछ :

(क) मुद्दा चलाउनु पर्ने कारण तथा वादीको र निजको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना प्रमुख प्रशासकीय अधिकृतलाई र सम्बन्धित कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्री गरी पठाएको र त्यसको एक प्रति नगरपालिकामा पेश भएको दुई महिना नाघेको,

(ख) मुद्दा चलाउने कारण भएको आठ महिना भित्र मुद्दा दायर गरिसकेको ।

(३) नगरपालिकाका कुनै कर्मचारी बहाल छँदा आफ्नो ओहदाको कर्तव्य पालनको सिलसिलामा गरेको कामको सम्बन्धमा बहाल टुटी सकेपछि पनि नगरपालिकाको पूर्व स्वीकृत नलिई निज उपर देवानी मुद्दा चल्न सक्ने छैन ।

(४) उपदफा (३) बमोजिम मुद्दा चलाउन नगर कार्यपालिकाको निर्णयले स्वीकृति दिएमा निजको प्रतिरक्षा समेत नगर कार्यपालिकाले गर्नेछ ।

६४. सेवा सर्तको सुरक्षा : नगरपालिकाका कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब भत्ता उपदान, निवृत्तिभरण, अन्य सुविधा सम्बन्धी सेवाका सर्तहरूमा निजको स्वीकृति वेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन । पछि हुने संशोधनले त्यस्तो संशोधन हुनु अगावै बहाल रहेको कुनै कर्मचारीलाई सेवाका सर्तहरूमा कुनै प्रकारले प्रतिकूल असर पर्ने भएमा त्यस्तो संशोधित व्यवस्था बमोजिम गर्न मन्जुर गरेको लिखित स्वीकृति नभई त्यस्तो व्यवस्था निजको हकमा लागू हुने छैन ।

परिच्छेद - ९

तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी व्यवस्था

६५. तलब स्केल : (१) नगरपालिकाका कर्मचारीले पाउने तलब स्केल नेपाल सरकारको समान तहका निजामती कर्मचारीले पाउने तलब भन्दा कम नहुने गरी प्रदेश सरकारले तोके बमोजिम हुनेछ । नगरपालिकाका कर्मचारीहरूलाई समय समयमा नगरसभाले प्रोत्साहन, भत्ता तथा अन्य सुविधा उपलब्ध गराउन सक्नेछ ।

(२) उपदफा (१) बाहेक नगरपालिकाको दरबन्दीमा अस्थायी, करार तथा ज्यालादारीमा नियुक्त कर्मचारीहरूको तलब स्केल प्रचलित कानून बमोजिम नियुक्ति भएको तहले पाउने स्केल बराबरको रकम, स्थानीय भत्ता, महँगी भत्ता, पोशाक भत्ता उपलब्ध गराउनु पर्नेछ । साथै प्राविधिक कर्मचारीहरूको हकमा कर्णाली प्रदेशको कानून बमोजिम नगरसभाले निर्धारित तलब स्केल बाहेकको सेवा सुविधा उपलब्ध गराउन सक्नेछ ।

६६. काम गरेका मितिदेखि तलब भत्ता पाउने : (१) नगरपालिकाका प्रत्येक कर्मचारीले नगरपालिकामा

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

हाजिर भई काम गरेको मितिदेखि तलब भत्ता पाउनेछ ।

- (२) उपदफा (१) बमोजिम नगरपालिकाका कर्मचारीले पाउने तलब स्केलमा आवश्यकतानुसार प्रदेश सरकारले समय समयमा परिवर्तन गरे बमोजिम हुनेछ ।
  - (३) कुनै कर्मचारीले नगरपालिकामा काम गरी पकाएको तलब भत्ता निज जुनसुकै व्यहोराबाट सेवा मुक्त भएपनि पाउनेछ ।
- तर, नगरपालिकाले निजसँग कुनै रकम असूल उपर गर्नुपर्ने भएमा निजले पाउने तलब भत्ताको रकमबाट वा अरु श्रोतबाट सो बाँकी रकम असूल उपर गर्न सक्नेछ ।
- (४) सामान्यतः प्रत्येक महिनाको तलबभत्ता सो महिना भुक्तानी भएपछि दिइनेछ ।
  - (५) कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा संघीय निजामती सेवाको समान तहको पदको भन्दा घटी हुने छैन ।
  - (६) कुनै कर्मचारीले पाउने तलब भत्ता सो कर्मचारी काम गरिरहेको वा विदामा बसेको बखत रोकिने छैन ।

**६७. वार्षिक तलब वृद्धि :** (१) सुरु नियुक्ति हुने स्थायी कर्मचारीले कार्यालयमा हाजिर भई काम गरेको सेवा अवधि एक वर्ष पूरा भएपछि र बढुवा हुने कर्मचारीले बढुवाको अन्तिम नामावली प्रकाशित भएको मितिले एक वर्ष पूरा भए पछि सुरु स्केलको एक दिनको तलब बराबरको रकम तलब वृद्धि (ग्रेड) पाउने छ ।

- (२) कुनै कर्मचारीको तलब वृद्धि रोकका भएमा सो रोकका भएको अवधि समाप्त भएपछि त्यसरी तलब वृद्धि रोकका भएको अवधि कटाइ बाँकी अवधिको हिसाव गरी तलब वृद्धि पाउनेछ ।
- (३) अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूले प्रोत्साहन स्वरूप मासिक रूपमा पाउने आधारभूत तलबमानको एक दिनको तलब बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलब वृद्धि पाउनेछ । तर यस्तो तलब वृद्धि पाँच तलब वृद्धि भन्दा बढी हुने छैन ।

**६८. अतिरिक्त भत्ता र सञ्चार खर्च :** कार्यपालिकाले निर्णय गरी अतिरिक्त समय काम गरेका कर्मचारीलाई अतिरिक्त भत्ता तथा सञ्चार सुविधा बापत थप रकम दिन सक्नेछ ।

**६९. कार्यसम्पादन प्रोत्साहन कोष :** (१) कर्मचारीको कार्यसम्पादन, कार्य परिणाम र प्राप्त नतिजाको आधारमा प्रोत्साहन गर्न एक कार्य सम्पादन प्रोत्साहन कोषको व्यवस्था गर्न सक्नेछ ।

- (२) उपदफा (१) बमोजिमको कोषमा रहने रकम, त्यसको सञ्चालन, व्यवस्थापन तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

**७०. निलम्बन भएमा पाउने तलब भत्ता :** कुनै कर्मचारी निलम्बन भएमा सो निलम्बनको अवधिभर निजले आफ्नो तलब भत्ताको आधा मात्र पाउनेछ ।

तर लागेको अभियोग प्रमाणित नभई निजले सफाइ पाएमा निलम्बन रहेको अवधिमा आधा तलब भत्ता पाएको भए सो कट्टा गरी र नपाएको भए पूरै तल भत्ता (तलब वृद्धि हुने भएमा सो समेत) पाउनेछ । कसूरदार ठहरिएमा निलम्बन भएको मिति देखिको बाँकी तलब भत्ता पाउने छैन ।

**७१. कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरिदिने :** (१) स्थायी कर्मचारीहरूको संचय कोषमा जम्मा सम्बन्धी व्यवस्था संघ तथा प्रदेश कानूनले व्यवस्था गरे बमोजिम हुनेछ ।

- (२) अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको लागि नगरपालिकाले संचय कोष

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

सम्बन्धी कानून निर्माण गरी कर्मचारीहरूले चाहेमा मासिक तलबमानको बीस प्रतिशतसम्म रकम मासिक रूपमा कट्टा गरी स्थानीय कर्मचारी सञ्चय कोषमा जम्मा गरिनेछ ।

**७२. चाडपर्व खर्च तथा अन्य सुविधा :** (१) कर्मचारीले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष आफूले रोजेको चाडमा चाडपर्व खर्चको रूपमा पाउनेछ । यस्तो रकम कर्मचारीले एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।

- (२) निवृत्तिभरण पाउने गरी अवकाश प्राप्त कर्मचारीलाई निजले पाउने एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्चको रूपमा दिइनेछ ।
- (३) कर्मचारीले पाउने अशक्त वृत्ति, अङ्गभङ्ग भए बापत पाउने सुविधा, असाधारण पारिवारिक निवृत्तिभरण र अन्य सुविधासम्बन्धी थप व्यवस्था तोकिए बमोजिम हुनेछ ।

**७३. उपचार खर्च :** (१) स्थायी कर्मचारीले सेवा अवधिभरमा अधिकृत भए वाह्य महिना बराबरको र सहायकस्तर भए अठार महिना बराबरको खाइपाई आएको रकम उपचार खर्च पाउनेछ ।

- (२) दश वर्ष सेवा अवधि नपुगेको कुनै कर्मचारीलाई औषधि उपचार खर्च दिँदा यस ऐनमा तोकिएको रकमलाई दश वर्ष सेवा गरेबापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम उपलब्ध गराइने छ ।
- (३) बीस देखि पच्चिस वर्ष वा सो भन्दा बढी सेवा अवधि भएको कर्मचारीले उपदान पाउने गरी सेवाबाट अलग भएमा उपचार खर्च बापत रकममा बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।
- (४) उपचार खर्च सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । यसरी नतोकिएसम्म प्रचलित कानून बमोजिम हुनेछ ।

**७४. शैक्षिक तथा सन्तति वृत्ति :** स्थायी कर्मचारी कार्यालयको कामको सिलसिलामा दुर्घटना भई मृत्यु भएमा वा सो कारणले गर्दा आजिवन काम गर्न नसक्ने भएमा त्यस्तो कर्मचारीको बढीमा दुई सन्तति लाई अठार वर्ष उमेर नपुगुन्जेल देहायका दरले वार्षिक शैक्षिक वृत्ति दिइने छ । निज कर्मचारी बहाल रहेको पदको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्तति वृत्ति समेत दिइने छ :-

- (१) अधिकृतस्तर दस प्रतिशत
- (२) सहायकस्तर बाह्र प्रतिशत
- (३) सहायक स्तर पहिलो तहको प्रथम स्तर देखि पाचौँस्तर सम्म पन्ध्र प्रतिशत

**७५. बढुवा हुँदा पाउने तलब :** (१) बढुवा हुँदा कर्मचारीले बढुवा भएको पदको सुरु तलब स्केल बमोजिमको तलब पाउनेछ ।

- (२) उपदफा (१) बमोजिम तलब प्रदान गर्दा हालको पदमा पाउने तलब स्केल भन्दा साविकको पदमा खाइपाई आएको तलब बढी भएमा यसरी बढी भएको रकम बराबर ग्रेड थप गरी रकम मिलान गरिनेछ ।

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

७६. प्रोत्साही पुरस्कार : (१) नगरपालिकामा उल्लेख्य काम गर्ने कर्मचारीलाई कार्यपालिकाले प्रोत्साही पुरस्कार प्रदान गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रदान गरिने प्रोत्साही पुरस्कार देहाय बमोजिम हुन सक्नेछ :-

- (क) बढीमा तीन ग्रेड सम्म थप,
- (ख) बढीमा आधा महिना सम्मको खाईपाई आएको तलब बराबरको नगद पुरस्कार,
- (ग) खण्ड क र ख दुवै सुविधा ।

(३) उपदफा (१) बमोजिम कुनै कर्मचारीलाई प्रोत्साही पुरस्कार प्रदान गर्दा देहायको आधारमा मूल्याङ्कन गरी प्रदान गरिनेछ :-

- (क) कर्मचारीले विगत तीन वर्षको अवधिमा लगातार कार्यसम्पादन मूल्याङ्कनमा अति उत्तम अङ्क प्राप्त गरेको हुनुपर्ने,
- (ख) विगत तीन वर्षको अवधिमा उक्त कर्मचारीले प्रोत्साही पुरस्कार प्राप्त नगरेको हुनुपर्ने,
- (ग) नगरको गौरव र प्रतिष्ठा बढाउन विशेष योगदान पुऱ्याउने कार्य गरेको हुनु पर्ने ।

(४) प्रोत्साही पुरस्कारको लागि वर्षको एक पटक मात्र कारवाही चलाउनु पर्नेछ ।

(५) प्रोत्साही पुरस्कार प्रदान गर्दा उक्त पुरस्कार प्राप्त गर्ने कर्मचारीको गत तीन वर्षको कार्यसम्पादन स्तर मूल्याङ्कन गरी प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा प्रमुखबाट प्रदान गरिनेछ ।

७७. दैनिक भ्रमण भत्ता सम्बन्धी व्यवस्था : कार्यालयको काममा नगर क्षेत्र वा बाहिर काजमा खटिनेकर्मचारीले संघीय कानून अनुसारका दरले दैनिक भ्रमण भत्ता पाउने छ ।

७८. अन्य सुविधा दिनमा प्रतिबन्ध : यस ऐनमा तोकिएको भन्दा बढि सुविधा उपलब्ध गराईने छैन ।

७९. थप औषधि उपचारको सुविधा : नगरपालिकाको कामको सिलसिलामा चोटपटक लाग्न गई कुनै कर्मचारीलाई उपचार गर्नुपर्ने भएमा वा नेपाल भित्र उपचार हुन नसक्ने भनि प्रदेश सरकारबाट गठित मेडिकल बोर्डबाट सिफारीस भै आएमा तोकिएको उपचार खर्चको अतिरिक्त निजले विदेश गई उपचार गराउँदा लागेको खर्च बराबर सम्मको रकम कार्यपालिकाले निर्णय गरेबमोजिम आर्थिक सहायता स्वरुप प्रदान गर्न सक्नेछ ।

८०. वीमा : नगरपालिकाले प्रत्येक कर्मचारीको पाँच लाख बराबरको दुर्घटना वीमा गराउन सक्नेछ ।

८१. कर्मचारी कल्याण कोष : (१) स्थानीय स्वायत्त शासन नियमावली, २०५६ बमोजिम स्थायी नियुक्ति भएका कर्मचारीहरूका लागि सेवा सुविधा उपलब्ध गराउन कर्मचारी कल्याण कोष रहनेछ ।

(२) उपदफा (१) बमोजिम कर्मचारी कल्याण कोषको नाममा स्थापना हुने अक्षय कोषमा प्रत्येक वर्ष कम्तीमा कर्मचारीले पाउने एक महिनाको तलब बराबरको रकम जम्मा गरिनेछ ।

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

(३) उपदफा (१) बमोजिम स्थापना भएको कोषबाट कर्मचारी अवकास हुँदा पाउने उपदान लगायतका अन्य सुविधा उपलब्ध गराईने छ ।

८२. अवकास कोष : कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्थायी नियुक्ति हुने कर्मचारीहरूको अवकास हुँदा प्राप्त गर्ने योगदानमा आधारित उपदान वा निवृत्तिभरण, औषधि उपचार लगायतका सुविधा उपलब्ध गराउन मासिक तलबबाट आधारभूत तलबमानको दस प्रतिशत बराबरको रकम कट्टा गरि सोही बराबरको रकम थप गरी अवकास कोषमा जम्मा गरिनेछ ।

परिच्छेद - १०

तालिम र अध्ययन सम्बन्धी व्यवस्था

८३. अध्ययन वा तालिम : (१) नगरपालिकाको उद्देश्य पूर्तिका लागि आवश्यक पर्ने विषयमा नगरपालिकाको कर्मचारीलाई नगरपालिकाको आफ्नै खर्च वा नेपाल सरकार, प्रदेश सरकार वा अन्य संस्थाबाट प्राप्त छात्रवृत्तिमा स्वदेशमा वा विदेशमा अध्ययन वा तालिममा पठाउन सकिनेछ । यसरी छात्रवृत्तिमा मनोनयन गर्दा निम्न आधारहरू अपनाउनु पर्नेछ :-

- (क) कार्यसम्पादन मूल्याङ्कनको स्तर, शैक्षिक योग्यता र जेष्ठता,
- (ख) अध्ययन वा तालिमको विषय,
- (ग) यस भन्दा अगाडि तालिम प्राप्त नगरेको ।

(२) उपदफा (१) बमोजिम अध्ययन वा तालिममा जाने कर्मचारीले अध्ययन वा तालिम पूरा गरेपछि निम्न बमोजिमको अवधिसम्म नगरपालिकामा रही अनिवार्य रुपमा सेवा गर्नु पर्नेछ । यसरी सेवा गर्ने कबुलियतनामा निजले अध्ययन वा तालिमका लागि जानु पहिले पेस गर्नु पर्नेछ ।

- (क) तीन महिना सम्मको लागि एक वर्ष,
- (ख) तीन महिना भन्दा बढी एक वर्ष सम्मको लागि तीन वर्ष,
- (ग) एक वर्ष भन्दा बढी दुई वर्ष सम्मका लागि चार वर्ष,
- (घ) दुई वर्ष भन्दा बढी तीन वर्ष सम्मका लागि पाँच वर्ष ।

(३) उपदफा (२) बमोजिमको सेवा गर्नु पर्ने अवधि पूरा नगर्ने कर्मचारीबाट अध्ययन वा तालिम अवधि भरमा नगरपालिकाले व्यहोरेको तलब भत्ता तथा अन्य सुविधा बापतको जम्मा रकम अध्ययन विदामा जाने कर्मचारीबाट असूलउपर गरिनेछ ।

(४) उपदफा (१) बमोजिम नगरपालिकाको आफ्नै खर्चमा स्वदेशमा वा विदेशमा अध्ययन वा तालिममा पठाउँदा दिइने भत्ताको दर तोकिए बमोजिम हुनेछ ।

(५) नगरपालिकाको मनोनयनमा गएका कर्मचारीले अध्ययन वा तालिम पूरा गरे पछि सेवा गर्न नआएमा उपदफा (२) बमोजिम गर्नुपर्ने सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधि भर निजले पाएको तलब, भत्ता, छात्रवृत्ति रकम तथा कबुलियतमा उल्लेख भएका अन्य रकमहरू समेत तोकिएको अवधि भित्र नबुझाएमा सरकारी बाँकी सरह असूलउपर गरिनेछ ।

(६) यस दफा बमोजिम अध्ययन गर्न गएका कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्न नआएमा वा सेवा अवधि पूरा नगरेमा त्यस्ता

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

कर्मचारीको अध्ययन, तालिम वा अध्ययन भ्रमणको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।

- (७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारी अनिवार्य अवकाश भएको वा मृत्यु भएको कारणले दफा ८३ को उपदफा (२) बमोजिमको सेवा अवधि पूरा गर्न नसकेमा निज वा निजको परिवारबाट कुनै रकम असूलउपर गरिने छैन ।

**परिच्छेद - ११**

**अवकाश सम्बन्धी व्यवस्था**

**८४. अनिवार्य अवकाश :** (१) देहायको अवस्थामा नगरपालिकाले कुनैपनि कर्मचारीलाई अनिवार्य अवकाश दिनेछ:-

- (क) निजको उमेर अन्ठाउन्न वर्ष पूरा भएमा,  
(ख) निजलाई निकोनहुनेशारिरीक वा मानसिक रोग लागि कार्य गर्न असमर्थ छ भन्ने स्वीकृत प्राप्त मेडिकल बोर्डको सिफारिस प्राप्त भएमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिने निर्णय भएमा ।

तर, उमेर अन्ठाउन्न वर्ष भन्दा बढी हुने गरी थप गरिने छैन ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संघीय सरकार र प्रदेश सरकारले अनिवार्य अवकाशको लागि नयाँ उमेर हद कायम गरेमा सोही अनुसार हुनेछ ।  
(३) यस दफाको प्रयोजनको लागि कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाण पत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखि दिएको जन्ममिति वा वर्ष बाट हुन आएको उमेर मध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछ ।  
(४) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै पदमा निरन्तर पन्ध्र वर्ष सम्म बहाल रहेको कर्मचारी अनिवार्य अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक तह माथिको पदमा बढुवा गरी अवकाश दिइने छ ।  
(५) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै पदमा निरन्तर पन्ध्र वर्ष सम्म बहाल रहेको कर्मचारी स्वैच्छिक अवकाश लिन चाहेर निवेदन दिएमा निजलाई एक तह माथिको पदमा बढुवा गरी अवकाश दिइने छ ।  
(६) उपदफा (४) र (५) बमोजिम बढुवा गर्नका लागि स्वतः विशेष पद सृजना हुनेछ र त्यस्तो कर्मचारी स्थानीय तहको सेवाबाट अवकाश भएपछि सो पद स्वतः खारेज हुनेछ ।

**८५. अवकाश दिन सक्ने:** देहायका अवस्थामा कुनै पनि कर्मचारीलाई कार्यपालिकाको सिफारिसमा नगर सभाको निर्णयले सेवाबाट अवकाश दिन सकिनेछ :-

- (क) कुनै कर्मचारीले आफ्नो जिम्मामा रहेको वा आफूले कुनै तरिकाबाट प्राप्त गरेको सरकारी गोप्य कागजात, लिखत वा जानकारी कुनै अनधिकृत

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

व्यक्ति वा निकायलाई दिए वा दिने प्रयास गरेको कुरा प्रमाणित भएमा,  
(ख) कुनै कर्मचारीले राष्ट्र हित विपरीत कुनै विदेशी राष्ट्र, संस्था वा नागरिकसँग अवाञ्छित सम्पर्क कायम गरी आफ्नो ओहदाको मर्यादा विपरीत गैर जिम्मेवारी पूर्ण व्यवहार गरेको कुरा प्रमाणित भएमा ।

**८६. स्वैच्छिक अवकाश :** सेवाअवधि तीस वर्ष र उमेर हद पचास वर्ष पूरा भएका कर्मचारीले स्थानीय राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित शर्तमा स्वैच्छिक अवकाश लिन सक्नेछ । यसरी स्वैच्छिक अवकाश लिन कर्मचारीको हकमा अनिवार्य अवकाश पाउने उमेर ननाघने गरी बढीमा सात वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरण वा उपदानको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।

**परिच्छेद - १२**

**आचरण सम्बन्धी व्यवस्था**

**८७. दान, दातव्य वा उपहार लिन नहुने :** नगरपालिकाको काममा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी कर्मचारीले नगरपालिकाको पूर्व स्वीकृति बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली र उपहार स्वीकार गर्न वा आफ्नो परिवारको कुनै सदस्यबाट स्वीकार गराउनु हुदैन ।

**८८. चन्दा माग्न नहुने :** (१) नगरपालिकाको पूर्व स्वीकृति बिना चन्दा माग्न वा कुनै किसिमको आर्थिक सहायता लिनु हुँदैन अथवा कुनै किसिमको आर्थिक सहायता उठाउने काममा भाग लिनु हुँदैन ।

- (२) कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नगरपालिकालाई सो कुराको सूचना दिई स्वीकृति प्राप्त भए बमोजिम गर्नु पर्नेछ ।

**८९. संस्थाको सदस्यता :** (१) नगरपालिकाको पूर्व स्वीकृति बेगर कर्मचारीले बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन हुँदैन ।

- (२) नगरपालिकाको पूर्व स्वीकृति बेगर अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्नु हुँदैन ।  
(३) नगरपालिकाको स्वीकृति नलिई प्रचलित कानून बमोजिम दर्ता गराउनु पर्ने व्यापार वा व्यवसाय गर्नु हुँदैन । तर सरकारी एवं नगरपालिकाको नीतिको विपरित वा हित प्रतिकूल नहुने गरी साहित्यिक, ऐतिहासिक, बैज्ञानिक वा कलात्मक ढंगले काम गर्ने उद्देश्यले स्थापित संस्थाको सदस्य हुन बाधा पर्ने छैन ।

**९०. समाचार प्रकाशित गर्नमा प्रतिबन्ध :** नगरपालिकाबाट अख्तियारी नपाई आफूले कर्तव्यको पालना गर्दा प्राप्त सूचना प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट सेवामा रहँदा वा सेवा निवृत्त भएपछि प्रकाशित गर्न तथा अरु अनधिकृत व्यक्ति वा प्रेसलाई सूचित गर्नु हुँदैन । तर नगरपालिकाको हित प्रतिकूल नहुने सामग्री प्रकाशन गर्न प्रतिबन्ध लगाएको मानिने छैन ।

**९१. संचार सँग सम्बन्ध :** कर्मचारीले नगरपालिकाको अनुमति प्राप्त नगरी कुनै सञ्चार माध्यममा वास्तविक वा काल्पनिक नामबाट कार्यालय सम्बन्धी लेख प्रकाशित गर्न गराउनु हुँदैन । यस्तो लेख अथवा प्रसारण साहित्यिक, कलात्मक, ऐतिहासिक अथवा वैज्ञानिक विषयको भएमा यस्तो स्वीकृति लिई रहनु पर्दैन ।

**९२. संघीय सरकार, प्रदेश सरकार तथा नगरपालिकाको आलोचना गर्न प्रतिबन्ध :**

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

सङ्घीय सरकार, प्रदेश सरकार वा नगरपालिकाको नीतिको विरुद्ध हुने अथवा नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा खलल पर्न सक्ने गरी आलोचना गर्न वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने कुरा आफ्नो वास्तविक वा काल्पनिक नामबाट प्रकाशित गर्न, प्रेसलाई खबर दिन, रेडियो, टेलिभिजन, आदिद्वारा भाषण प्रसारित गर्न, कुनै सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन। आफूले प्रकाशित गर्न चाहेको लेख वा वक्तव्य अथवा प्रसारित गर्न लागेको भाषणको प्रति स्वीकृतिका लागि नगरपालिका समक्ष पेश गर्नु पर्नेछ।

**९३. राजनीति तथा चुनावमा भाग लिन नपाइने :** कुनै उम्मेदवारको पक्ष वा विपक्षको चुनावी अभियानमा र राजनीतिमा भाग लिन हुँदैन। तर कानूनद्वारा मत दिने अधिकार वा त्यस्तो अधिकार प्रयोग गर्न वा आधिकारिक ट्रेड युनियन पेशागत संघ, सङ्गठनको चुनावमा भाग लिन र उम्मेदवार हुन बाधा पर्ने छैन।

**९४. प्रदर्शन र हडतालमा प्रतिबन्ध :** नेपाल राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक मर्यादा, कार्यालयको हानी नोक्सानी, अदालतको निर्णयको अवहेलना वा कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन गर्न वा हडतालमा भाग लिन वा सो कार्य गर्ने उद्देश्यले अरुलाई उक्साउन हुँदैन।

**९५. थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध :** (१) कुनै पनि कर्मचारीले कुनै पनि कार्यालय वा कर्मचारीलाई कानूनद्वारा निर्धारित कर्तव्य पालनामा बाधा विरोध हुने गरी थुनछेक, घेराउ गर्न वा शारीरिक तथा मानसिक उत्पीडनबाट दबाव दिन वा सो गर्ने उद्देश्यले अरुलाई उक्साउनु हुँदैन।

(२) कर्मचारीले आफूलाई मर्का परेको विषयमा आफैले वा वारेशद्वारा सम्बन्धित निकाय वा अधिकारी समक्ष दिने निवेदन बाहेक अरु व्यक्ति वा समूहको तर्फबाट प्रतिनिधित्व गर्नु हुँदैन।

**९६. कर्मचारीको संघ, सङ्गठनको सदस्यता :** (१) प्रचलित कानून बमोजिम दर्ता नभएको र नेपाल सरकार प्रदेश सरकार तथा स्थानीय सरकारद्वारा मान्यता नपाएको कर्मचारीको कुनै संघ, सङ्गठनको सदस्य बन्नु हुँदैन।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी अधिकतम आठौं तहसम्मका कर्मचारी आफ्नो पेशागत संस्थाको सदस्य हुन यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुऱ्याएको मानिने छैन।

**९७. कर्मचारीले गरेको काम कारवाहीको सफाइ :** कुनै पनि कर्मचारीले नगरपालिकाको पूर्व स्वीकृत बेगर आफ्नो पदीय कार्यसँग सम्बद्ध विषयमा कुनै व्यक्तिद्वारा लगाइएको आरोपको सफाइको निमित्त प्रेस, अदालत वा अन्य निकायहरूको सहारा लिनु हुँदैन।

**९८. समय पालना र नियमितता :** (१) कर्मचारीले अनुशासनमा रही तत्परता र ईमान्दारीपूर्वक आफ्नो कर्तव्य पालना गर्नु पर्दछ।

(२) कर्मचारीले आफ्नो काम सम्बन्धी कुरामा आफू भन्दा माथिको अधिकृतले दिएको आज्ञालाई शीघ्रता, इमान्दारिताका साथ पूरा गर्नु पर्दछ।

(३) कर्मचारीले आफूभन्दा माथिका सबै अधिकृतहरू प्रति उचित आदर र आफू मुनिका कर्मचारीहरू प्रति उचित सहयोगी व्यवहार गर्नुपर्नेछ।

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

(४) कर्मचारीले निर्धारित समयमा नियमित रूपमा कार्यालयमा हाजिर हुनु पर्नेछ र विदाको पूर्व स्वीकृति नलिइ कामबाट अनुपस्थित हुनु हुँदैन।

(५) कर्मचारीले आफ्नो पद र सेवा अनुकुलको आचरण गर्नु पर्नेछ।

**९९. कर्मचारीले बाहिरी प्रभाव प्रार्न नहुने :** कुनै पनि कर्मचारीले आफ्नो नोकरी सम्बन्धी कुरामा मतलब साध्य गर्ने मनसायले आफू भन्दा माथिका अधिकृत तथा अन्य कर्मचारीमाथि कुनै राजनैतिक अथवा अवान्छनीय बाहिरी प्रभाव पार्ने प्रयत्न गर्नु हुँदैन।

**१००. खटाएको कार्यालय वा स्थानमा कार्य गर्नु पर्ने :** कुनै पनि कर्मचारीले आफूलाई पदस्थापन वा सरुवा गरिएको कार्यालय वा स्थानमा हाजिर भै तोकिएको कामकाज गर्नु पर्नेछ।

**१०१. प्रचलित कानून विपरीत कार्य गर्न नहुने :** कुनै पनि कर्मचारीले प्रचलित कानून उल्लङ्घन गर्न वा प्रचलित कानून विपरीत कार्य गर्नु गराउनु हुँदैन।

**१०२. कार्यालयको सम्पत्ति हिनामिना गर्न नहुने :** (१) कुनैपनि कर्मचारीले अख्तियारवालाको स्वीकृत नलिइ आफ्नो कार्यालयको हाता भित्रको सम्पत्ति कार्यालयको हाता वा तोकिएको क्षेत्र बाहिर लान वा लाने प्रयास गर्नु हुँदैन।

(२) उपदफा (१) को उल्लङ्घन गरेमा त्यस्तो कर्मचारीबाट विगो बराबरको मूल्य असूल उपर गरी निजलाई नोकरीबाट समेत हटाउन सकिनेछ।

(३) नगरपालिकाको सम्पत्तिको उचित सुरक्षा गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ।

(४) उपदफा (१) को उल्लङ्घन गरी नगरपालिकाको सम्पत्ति तोडफोड गरी क्षति पुऱ्याएमा विभागीय कारवाही गरी क्षति भएको सम्पत्ति निजबाट असूल गर्न सकिनेछ।

**१०३. कार्यालयमा मादक पदार्थ सेवन गर्न नहुने :** कुनै पनि कर्मचारीले कार्यालय आउँदा वा कार्यालय समयमा कुनै पनि किसिमको मादक पदार्थ तथा लागू पदार्थ सेवन गर्न हुँदैन।

**१०४. सेवाग्राही प्रतिको व्यवहार :** (१) नगरपालिकाको कर्मचारीले आफ्नो कामसँग सम्बन्धित सेवाग्राहीप्रति उचित र मर्यादित व्यवहार गर्नु पर्नेछ।

(२) सेवाग्राहीको कामसँग सम्बन्धित विषय, प्रकृया र कार्यसम्पादन गर्न लाग्ने समय समेतको स्पष्ट जानकारी सेवाग्राहीलाई यथा समयमा गराउनु पर्नेछ।

**१०५. सम्पत्ति विवरण :** नगरपालिकामा बहाल रहेको कर्मचारीले हरेक आर्थिक वर्ष व्यतित भएको साठी दिन भित्र र नयाँ नियुक्ति हुने कर्मचारीले नियुक्ति भएको मितिले साठी दिन भित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ।

**१०६. कर्मचारीको आचरण सँग सम्बन्धित अन्य व्यवस्था :** कर्मचारीको आचरण सँग सम्बन्धित अन्य व्यवस्था प्रचलित ऐन नियम, नेपाल सरकार तथा प्रदेश सरकारको निर्देशन एवम् नगरपालिकाले तोके बमोजिम हुनेछ।

**परिच्छेद - १३**

**सजाय र पुनरावेदन**

**१०७. सजाय :** उचित र पर्याप्त कारण भएमा नगरपालिकाका कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिने छ :-

(क) सामान्य सजाय :

(१) नसिहत दिने,

(२) बढीमा दुई तलब बृद्धि रोक्का गर्ने,



**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

(३) बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने ।

(ख) विशेष सजाय :

- (१) भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,
- (२) भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउने ।

**१०८. नसिहत दिने वा तलब बृद्धि वा बढुवा रोक्का गर्ने :** देहायको कुनै अवस्थामा नगरपालिकाका कर्मचारीलाई नसिहत दिन वा तलब बृद्धि वा बढुवा रोक्का गर्न सकिनेछ :-

- (क) काम सन्तोषजनक नभएमा,
- (ख) सरुवा गरेको कार्यालय वा शाखामा तोकिएको अवधि भित्र हाजिर नभएमा,
- (ग) पूर्व स्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा,
- (घ) कार्यालयले तोकेको म्यादभित्र आफ्नो जिम्मामा रहेको नगद, जिन्सी, बरबुझारथ नगरेमा,
- (ङ) यो ऐन वा नगरपालिकाको प्रचलित अन्य ऐन नियममा उल्लेखित आचरण सम्बन्धी कुराहरु उल्लङ्घन गरेमा,
- (च) एक वर्षमा तीन पटक चेतावनी पाएमा,
- (छ) अनुशासनहीन काम गरेमा,
- (ज) प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा ।

**१०९. सेवाबाट हटाउने वा बरखास्त गर्ने :** (१) देहायको कुनै अवस्थामा भविष्यमा नगरपालिकाको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने छ :-

- (क) अयोग्यता वा लापरवाहीको कारणले आफ्नो पदको काम र जिम्मेवारी पूरा गर्न नसकेमा,
- (ख) राजनीतिमा भाग लिएमा,
- (ग) आफ्नो पदको जिम्मेवारीको बारम्बार वेवास्ता गरेमा,
- (घ) बिदा स्वीकृत नगराई स्थायी कर्मचारी लगातार नब्बे दिन सम्म र करारका कर्मचारी तीस दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा,
- (ङ) कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा,
- (च) आचरण सम्बन्धी यस ऐनको व्यवस्था बारम्बार उल्लङ्घन गरेमा,
- (छ) बराबर अनुशासनहीन काम गरेमा ।

(२) देहायको कुनै अवस्थामा भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बरखास्त गर्न सकिने छ :-

- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरेमा,
- (ख) भष्ट्राचार गरेमा ।

**११०. सजाय दिने अधिकारी :** (१) प्रमुख प्रशासकीय अधिकृतलाई नगर सभाको निर्णयानुसार कार्यापालिकाले सजाय गर्न सक्नेछ ।

(२) अधिकृत स्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा कार्यपालिकाले

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

सजाय गर्न सक्नेछ ।

(३) सहायक स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले सजाय गर्न सक्नेछ ।

**१११. निलम्बन गर्ने :** (१) दफा १०७ को खण्ड (ख) अनुसारको सजाय हुनेमा सजाय गर्न पाउने अधिकारीले देहायको अवस्थामा कर्मचारीलाई निलम्बन गरी सो गरिएको आदेशको एक प्रति सम्बन्धित कर्मचारीलाई र एक प्रति कार्यपालिकालाई दिनुपर्नेछ :-

- (क) निलम्बन नगरी ओहदाको काम गर्न दिँदा सबुत प्रमाण गायब गर्न सक्ने सम्भावना देखिएमा,
- (ख) निलम्बन नगरी ओहदाको काम गर्न दिँदा नगरपालिकाको नोक्सानी हुने सम्भावना देखिएमा ।

(२) कर्मचारीलाई साधारणतया साठी दिन भन्दा बढी निलम्बन गरिने छैन सो अवधि भित्र कर्मचारी उपरको कारवाही किनारा लगाउनु पर्नेछ । उक्त अवधि बढाउनु परेमा कार्यपालिकाको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(३) नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको कर्मचारी यसरी थुनामा रहेको अवधिभर स्वतः निलम्बन भएको मानिने छ ।

(४) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम कारवाहीमा रहेको कर्मचारी स्वतः निलम्बनमा रहेको मानिनेछ ।

**११२. सजाय सम्बन्धी कार्यविधि :** (१) सजाय दिने अधिकारीले कुनै कर्मचारीलाई सजायको आदेश दिनुभन्दा अघि कारवाही गर्न लागिएको कारणको उल्लेख गरी सो कर्मचारीलाई सात दिनको लिखित सूचना दिई निजलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्दछ । यस्तो सूचना दिँदा निज उपर लगाइएको आरोप स्पष्ट रूपमा किटिएको हुनु पर्नेछ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सो समेत खुलाउनु पर्नेछ । तर नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको कर्मचारीलाई हटाउनु पर्दा उपर्युक्त कार्यविधि अपनाउनु पर्ने छैन ।

(२) जाँचबुझको काम समाप्त भएपछि सजायको आदेश दिनु भन्दा पहिले सजाय दिने अधिकारीले कर्मचारीलाई जाँचबुझको नतिजा तथा निजलाई दिन लागेको सजायको सूचना दिइने छ र प्रस्तावित सजाय निजलाई किन नदिने भनी उचित म्याद दिई स्पष्टीकरण माग्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको कार्यविधि अपनाउँदा कर्मचारीले दिएको ठेगाना पत्ता नलागेमा वा नगरपालिकाले सम्पर्क गर्न नसकेमा यस्ता कर्मचारीलाई कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा उचित म्याद दिई सूचना प्रकाशित गर्नुपर्नेछ ।

**११३. पुनरावेदन सुन्ने अधिकारी र पुनरावेदनको कार्यविधि :** विभागीय कारवाही अन्तर्गत सजाय भएमा चित्त नबुझेने कर्मचारीले पैतिस दिन भित्र निम्न बमोजिम पुनरावेदन सुन्ने अधिकारी समक्ष पुनरावेदन गर्न सक्नेछ :-

- (क) यस ऐन बमोजिम सजाय पाएका कर्मचारीले चित्त नबुझेमा सहायकस्तरको भए प्रमुख समक्ष, अधिकृतस्तरको भए नगर सभा समक्ष र प्रमुख प्रशासकीय अधिकृत भए प्रदेश प्रमुख सचिव समक्ष पुनरावेदन दिन सक्नेछ ।
- (ख) पुनरावेदन गर्ने कर्मचारीले आफ्नो नामबाट पुनरावेदन दिनु पर्नेछ र

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

त्यस्तो पुनरावेदन उचित र आदरसूचक भाषामा लेखिएको हुन पर्नेछ ।

- (ग) पुनरावेदन गर्ने कर्मचारीले पुनरावेदनको साथमा आफ्नो सफाईको निमित्त जो भएको सवुत प्रमाण संलग्न राखी जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल समेत पेश गर्नु पर्नेछ ।
- (घ) पुनरावेदन दिँदा पुनरावेदन सुन्ने अधिकारीलाई सम्बोधन गरी प्रमुख प्रशासकीय अधिकृत मार्फत कार्यपालिकाको कार्यालयमा र प्रमुख प्रशासकीय अधिकृतले प्रदेश प्रमुख सचिव समक्ष पुनरावेदन दर्ता गराउनु पर्नेछ ।
- (ङ) पुनरावेदन दिँदा सजायको आदेश दिने अधिकारीलाई समेत बोधार्थ दिनु पर्नेछ ।

**११४. पुनरावेदन सुन्ने अधिकारीले अपनाउनुपर्ने कार्यविधि :** (१) कुनै कर्मचारीले आफू उपरको विभागीय सजायको आदेश विरुद्ध दिएको पुनरावेदन दफा ११२ बमोजिमको रित नपुगेको भएमा पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो पुनरावेदन लिन अस्वीकार गर्न सक्नेछ ।

(२) पुनरावेदन सुन्ने अधिकारीले देहायका कुराहरुमा विचार गर्नु पर्नेछ :-

- (क) सजायको आदेशमा आधार लिएको कुराहरुको यथार्थता प्रमाणित भई सकेको छ वा छैन,
- (ख) प्रमाणित भइसकेका कुराहरु सजाय गर्नको निमित्त पर्याप्त छन् वा छैनन्,
- (ग) सजाय गरेको ठीक, पर्याप्त, अपर्याप्त वा बढी के छ,
- (घ) प्रचलित कानून बमोजिमको प्रक्रिया अवलम्बन गरे, नगरेको के छ ।

(३) उपदफा (२) बमोजिम विचार गरी सकेपछि पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदकलाई दिइएको सजाय सदर वा बदर गर्ने वा त्यस्तो सजायलाई घटाउने गरी अन्तिम आदेश दिन सक्ने छ ।

(४) पुनरावेदन परेको मितिले साधारणतया तीन महिना भित्र निर्णय गरिसक्नु पर्नेछ ।

**११५. पुनरावेदन खारेजी :** पुनरावेदन खारेज गरेमा कारण सहित खारेज गरिएको सूचना सम्बन्धित कर्मचारीलाई लिखित रुपमा दिनु पर्नेछ ।

**११६. तलब भत्ता र अन्य सुविधाको दावी :** कर्मचारीलाई सेवाबाट हटाउने, वरखास्त गर्ने आदेश रद्द भई निजको सेवा पुन कायम भएमा निजले कार्यालयमा उपस्थित नभएको अवधिको समेत तलब भत्ता दावी गर्न पाउने छ ।

**परिच्छेद - १४**

**उपदान र निवृत्तिभरण सम्बन्धी व्यवस्था**

**११७. उपदान पाउने :** (१) पाँच वर्ष वा सो भन्दा बढी नगरपालिकामा सेवा गरेका स्थायी कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा निजको मृत्यु भएमा देहायको दरले एकमुष्ट उपदान निज वा निजको परिवारको सबैभन्दा नजिकको सदस्यले पाउनेछ :-

- (क) पाँच वर्ष देखि दश वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब,
- (ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब,

- (ग) पन्ध्र वर्ष भन्दा बढी बीस वर्ष भन्दा कम अवधिसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब,
- (घ) बीस वर्ष भन्दा बढी पच्चिस वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी दुई महिनाको तलब,
- (ङ) पच्चिस वर्ष भन्दा बढी जतिसुकै वर्षसम्म सेवा गरेको भएपनि त्यस्ता कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी तीन महिनाको तलब ।

(२) न्यूनतम सेवा अवधि पूरा गरी उपदान हिसाव गर्दा एक वर्ष भन्दा घटी चानचुन दिनको लागि दामासाहीले हिसाव गरी उपदान दिइनेछ ।

(३) उपदानको प्रयोजनको लागि सेवा अवधि गणना गर्दा यो ऐन लागू हुनुपूर्व लिएको बेतलवी बिदामा बसेको अवधि कटाई बाँकी हुन आएको अवधि गणना गरिनेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि अस्थायी, करार र ज्यालादारी सेवामा निरन्तर रुपमा कार्यरत रही यो ऐन प्रारम्भ हुँदाको बखत दस वर्ष वा सो भन्दा बढी सेवा अवधि पूरा गरेको भएमा पहिले गरेको अवधीलाई गणना गरी उपदफा (१) बमोजिमको दरले हुन आउने रकम सेवाबाट अलग हुँदा विशेष उपदान बापत पाउनेछ । र ऐन प्रारम्भ भए पछिको सुविधाको हकमा उपदफा (५) बमोजिम अवकाश कोषमा रकम जम्मा गरी अवकाश हुँदा योगदानमा आधारित रकम उपदान स्वरुप पाउनेछ ।

(५) यो ऐन प्रारम्भ हुँदा दस वर्ष सेवा अवधि नपुगेका वा यो ऐन प्रारम्भ भएपछि नियुक्त हुने अस्थायी, करार वा ज्यालादारी कर्मचारीलाई योगदानमा आधारित सुविधा उपलब्ध गराउन मासिक तलबबाट आधारभूत लवमानको दस प्रतिशत बराबरको रकम कट्टा गरि सोही बराबरको रकम नगरपालिकाले थप गरी अवकाश कोषमा जम्मा गरिनेछ र यसरी जम्मा भएको कोषबाट निजले सेवाबाट अवकाश हुँदायोगदानमा आधारित रकम उपदान स्वरुप पाउनेछन ।

(६) यो ऐन प्रारम्भ हुनु अघि स्वीकृत दरबन्दीमा अस्थायी, करार वा ज्यालादारीमा नियुक्ति भई नगरपालिकामा सञ्चालित अन्य कार्यक्रममा कार्यरत कर्मचारीको समेत उपदफा (५) बमोजिम योगदानमा आधारित रकम कट्टा गरिनेछ ।

(७) अनिवार्य अवकाश हुनु पूर्व सेवा छोड्न चाहने कर्मचारीले नगर कार्यपालिकाबाट स्वीकृति लिनु पर्नेछ ।

**११८ . पारिवारिक निवृत्तिभरण र उपदान :** (१) पारिवारिक निवृत्तिभरण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(२) निवृत्तिभरण वा उपदान दिँदा मृत कर्मचारीको हकमा निजले आफ्नो परिवारको सदस्यमध्ये कसैलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि नइच्छाएको भएमा सो कर्मचारीको परिवारको नजिकको हकदार सदस्यलाई दिइनेछ ।

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

११९. बेपत्ता भएको कर्मचारीको निवृत्तिभरण र उपदान: (१) बेपत्ता भएको कर्मचारीको निवृत्तिभरण वा उपदान दिँदा बेपत्ता कर्मचारीको हकमा बेपत्ता भएको एक वर्ष पछि निजले आफ्नो परिवारको सदस्यमध्ये कसैलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि नइच्छाएको भएमा सो कर्मचारीको परिवारको सदस्य मध्ये सबै भन्दा नजिकको हकदारलाई दिइनेछ।

(२) उपदफा (१) बमोजिम उपदान लिई सकेपछि बेपत्ता भएको कर्मचारी फर्की आएमा लिई सकेको सेवा सुविधामा हकदावी गर्न पाउने छैन।

१२०. पारिवारिक उपदान सम्बन्धी विशेष व्यवस्था : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नगरपालिकाको कामको सिलसिलामा वा द्वन्द्वको कारणले कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो कर्मचारीको पदावधिमा सात वर्ष अघि थप गरी असमर्थ कर्मचारीको सम्बन्धमा विशेष व्यवस्था अन्तर्गत पाउने उपदान प्रदान गरिनेछ।

१२१. उपदान पाउन नसक्ने अवस्था : दफा ११७ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा कर्मचारीले उपदान पाउन सक्ने छैन :-

- (क) नगरपालिकाको सेवामा बहाल रहने उद्देश्यले उमेर वा शैक्षिक योग्यता ढाँटेको प्रमाणित हुन आएमा,
- (ख) भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएमा,
- (ग) बर बुभारथ वा फरफारकको प्रमाणपत्र नलिएमा,
- (घ) निवृत्तिभरण पाउने अवधि पूरा भई निवृत्तिभरण प्राप्त गर्ने भएमा।

१२२. क्षतिपूर्ति दिने : (१) कुनैपनि कर्मचारी नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी अङ्गभङ्ग भएमा वा मृत्यु भएमा निजलाई वा निजको हकवाला वा नजिकको नातेदारलाई क्षतिपूर्ति वापत एकमुष्ट पाँच लाख दिइनेछ।

- (२) कर्मचारी कार्यरत रहेको अवस्थामा मृत्यु भएमा नगर कार्यपालिकाको निर्णय बमोजिम उपलब्ध गराउने आर्थिक सहायता निजको नजिकको नातेदार हकवालालाई आर्थिक सहयोग दिइनेछ।
- (३) उपदफा (१) र (२) बमोजिम क्षतिपूर्ति वा आर्थिक सहयोग पाएको कर्मचारीको मृत्यु भएमा निजको परिवारको सदस्य मध्ये सबैभन्दा नजिकको सदस्यलाई किरिया खर्च वापतको रकम समेत दिइनेछ।

१२३. समायोजित कर्मचारीको निवृत्तिभरण वा उपदान : (१) नगरपालिकामा समायोजन भई आउने सरकारी कर्मचारीको उपदान, निवृत्तिभरण तथा अन्य सुविधा सम्बन्धी व्यवस्था समायोजन ऐन अनुसार नेपाल सरकारले व्यवस्था गरे बमोजिम हुनेछ।

(२) अन्य सेवाबाट समायोजन भई आउने कर्मचारीहरूले पाउने निवृत्तिभरण, उपदान लगायतका सुविधा यसै ऐन बमोजिम नगरपालिकाले उपलब्ध गराउनेछ।

१२४. कर्मचारीको सबै समय नगरपालिकाको अधिनमा हुने : (१) कर्मचारीको सबै समय नगरपालिकाको अधिनमा हुनेछ र जुनसुकै समयमा पनि निजलाई काममा लगाउन सकिनेछ।

(२) कर्मचारीले नगरपालिकाले तोकेको समयमा कार्यालयमा हाजिर भई तोकिएको समयसम्म कार्यालयमा उपस्थित भई काम गर्नु पर्नेछ। तर तोकिएको समय भन्दा

खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८

बढी समय काममा लगाउँदा तोकिए बमोजिमको भत्ता वा खर्च दिन सकिनेछ।

१२५. बरबुभारथ गर्नु पर्ने : (१) सरुवा बढुवा वा अवकाश पाउने कर्मचारीले बरबुभारथ गर्नुपर्नेछ।

(२) उपदफा (१) बमोजिम बरबुभारथको काम साधारणतया जिन्सी र लेखामा काम गर्ने कर्मचारीले एक्काइस दिनमा र अरुले सात दिनमा नबढाई गर्नु पर्नेछ। बरबुभारथ नगरी सुविधा सम्बन्धी कुनै कारवाही अघि बढाइनेछैन।

१२६. कर्मचारीको शेषपछि सुविधा पाउने व्यक्ति : यस ऐन बमोजिम नगरपालिकाबाट लिन पाउने कुनै रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्ता रकम लिनको लागि निजले इच्छाएको व्यक्ति रहेछ भने सोही व्यक्तिले पाउनेछ र त्यसरी कुनै व्यक्तिलाई इच्छाइएको रहेनछ भने निजको नातेदारका क्रमको प्रचलित ऐनमा तोकिए बमोजिमका नजिकका हकवालाले पाउनेछ।

१२७. पहिलेको सेवाअवधिको गणना : नगरपालिकाको कर्मचारीको पहिलेको सेवा अवधिको गणना गर्दा देहाय बमोजिम गणना गरिनेछ।

(१) बढुवाको जेष्ठता गणना प्रयोजनका निमित्त स्थानीय सेवामा अस्थायी वा करार नियुक्ति भई गरेको सेवालालाई अविच्छिन्न राखी सोही पदमा स्थायी नियुक्ति पाएका स्थानीय तहका कर्मचारीहरूको साविकको अस्थायी वा करार सेवा अवधिको गणना देहायबमोजिम गरिनेछ :-

- (क) अधिकृत स्तरको पदमा गरेको सेवा अवधि बापत छैसठ्ठी प्रतिशत
- (ख) सहायक स्तरको पदमा गरेको सेवा अवधि बापत पचहत्तर प्रतिशत

(२) निवृत्तिभरण, उपदान र औषधि उपचार प्रयोजनको निमित्त पहिले अस्थायी वा करार नियुक्ति भई सो सेवालालाई अविच्छिन्न राखी स्थायी भएका कर्मचारीको साविकको अस्थायी वा करार सेवाको सेवावधि उपदफा (१) बमोजिम गणना गरिने छ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिले गरेको सेवा बापत उपदान वा अन्य सुविधा पाइसकेको व्यक्ति पुनः स्थानीय सेवाको पदमा नियुक्त भएमा पहिले पाएको उपदान रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा अवधि यस ऐन बमोजिम गणना गरिनेछ।

(४) कुनै कर्मचारीको सरकारी कामको सिलसिलामा सवारी दुर्घटनामा परी मृत्यु भएमा निजले पहिले गरेको सेवाको अवधि जोड्दा निवृत्तिभरण वा उपदान पाउन सक्ने अवस्था रहेछ भने नगर कार्यपालिकाले निजको पहिलेको सेवा अवधि जोड्ने निर्णय गर्न सक्नेछ।

(५) यो ऐन प्रारम्भ हुनु अघि सेवा अवधि गणना भएको भए यसै ऐन बमोजिम भएको मानिने छ।

परिच्छेद - १७

विविध

१२८. ऐन बमोजिम हुने : यस ऐनमा व्यवस्था गरिएका कुरा यसै ऐन बमोजिम र नभएमा प्रचलित कानून बमोजिम हुनेछ।

१२९. यसै ऐन बमोजिम हुने : यो ऐन प्रारम्भ हुनु अघि गरिएका काम कारवाही तथा

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

नियुक्तिहरुमा यसै ऐन बमोजिम हुनेछ ।

**१३०. विभेद गर्न नहुने :** यस ऐन बमोजिम नियुक्त कुनै कर्मचारी माथि जाति, धर्म, भाषा, लिङ्गका आधारमा विभेद गर्न, पारिश्रमिक तथा सेवा सुविधा उपभोगमा फरक गर्न पाइने छैन ।

**१३१. सडक्रमणकालीन व्यवस्था :** यो ऐन प्रारम्भ हुँदाका बखत नगर कार्यपालिकाको कार्यालयमा कार्यरत स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु यसै ऐन अन्तर्गत रहेको मानिनेछ ।

**१३२. सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था :** स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था यस ऐन र सामाजिक सुरक्षा ऐन बमोजिम हुनेछ ।

**१३३. अधिकार प्रत्यायोजन :** (१) नगरपालिकाले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरु प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ । तर ऐन बमोजिम प्राप्त अधिकारहरु यस ऐन बाहेक अन्य ऐनबाट प्रत्यायोजन गर्न सकिने छैन ।

(२) यस ऐन बमोजिम प्रमुख प्रशासकीय अधिकृतलाई प्राप्त अधिकार आफ्नो सामान्य रेखदेखमा रही प्रयोग गर्ने गराउने गरी निजले आफू मातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

**१३४. व्यवस्थापन परीक्षण :** प्रदेश लोक सेवा आयोगको कार्य क्षेत्र भित्रका विषयहरु बाहेक नगर कार्यपालिकाको कार्यालयले नगरपालिकामा कार्यरत कर्मचारीले प्रचलित कानून तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरु पालन गरे नगरेको सम्बन्धमा सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गरी निर्देशन दिन र त्यसरी सुपरिवेक्षण गर्दा कुनै कर्मचारी उपर विभागीय कारवाही गर्नुपर्ने देखिएमा सो समेत सिफारिस गर्न सक्नेछ र सोको वार्षिक प्रतिवेदन नगर कार्यपालिका समक्ष पेश गर्नेछ ।

**१३५. नियमावली बनाउन सक्ने :** यो ऐन कार्यान्वयनका लागि नगर कार्यपालिकाले आवश्यक नियमावली तथा कार्यविधिहरु बनाई लागू गर्न सक्नेछ ।

**१३६. बाधा अडकाउ फुकाउने :** (१) यस ऐन कार्यान्वयनका क्रममा कुनै बाधा उत्पन्न भएमा नगर कार्यपालिकाको सिफारिसमा नगर सभाद्वारा बाधा अडकाउ फुकाउन सक्नेछ ।

(२) यस ऐनमा लेखिएको विषयमा कुनै अस्पष्टता भएमा प्रचलित कानून बमोजिम हुनेछ ।

**१३७. स्वतः खारेज हुने :** यो ऐन तथा यस ऐन संग सम्बन्धित दफा तथा उपदफाहरु संघ तथा प्रदेशको कानूनसंग वाभिएमा स्वतः खारेज हुनेछ ।

**१३८. संशोधन गर्न सकिने :** यो ऐनमा आवश्यक संशोधन तथा थपघट गर्ने अधिकार नगर सभामा निहित हुनेछ ।

**१३९. बचाउ :** (१) ऐन प्रारम्भ हुनु अघि नगरपालिकाबाट कर्मचारी सेवा, सर्त, सुविधा सम्बन्धमा भए गरेका सम्पूर्ण काम कारवाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिने छ ।

(२) टाईप वा मुद्रणको भूलले कानूनको व्याख्यामा कुनै असर पार्ने छैन ।

**खण्ड : ४ संख्या : १७ फाल्गुण १३ गते: २०७८**

आज्ञाले

श्याम बहादुर रावत

नि.प्रमुख प्रशासकीय अधिकृत

स्वीकृत मिति २०७८/११/०१